

विषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

.....जिल्ला.....न.पा./गा.वि.स.,वडा नं.....वस्ने म/हामी
.....ले त्यस संस्थाको शेयरधनीको हैसियतले मिति २०६८ साल चैत्र ३० गतेका दिन हुने १५ औं वार्षिक साधारण सभामा म/हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागिजिल्ला.....न.पा./गा.वि.स.,वडा नं.....
वस्ने त्यस संस्थाका शेयरधनी श्रीलाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु / पठाएका छौं ।

प्रतिनिधि नियुक्त भएको व्यक्तिको :

नाम :

दस्तखतको नमुना :

शेयरधनी प्रमाणपत्र नं. :

शेयरधनी नं. :

मिति :

निवेदक :

दस्तखत :

नाम :

ठेगाना :

शेयरधनी प्रमाणपत्र नं. :

शेयरधनी नं. :

शेयर संख्या :

द्रष्टव्य :

प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीहरूले यसै संस्थाको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ र सो सम्बन्धी प्रोक्सी फाराम सभा शुरु हुनुभन्दा ४८ घण्टा अगावै संस्थाको रजिष्टर्ड कार्यालय कुपण्डोल ललितपुरमा दर्ता गरी सक्नुपर्ने छ ।

सेन्ट्रल फाईनान्स लिमिटेड


को

पन्ध्रौं वार्षिक साधारण सभामा उपस्थितिको लागि

प्रवेश पत्र

- १) शेयरधनीको नाम :
- २) ठेगाना :
- ३) शेयर प्रमाणपत्र नं. :
- ४) शेयर संख्या :
- ५) शेयरधनीको दस्तखत :

यो प्रवेशपत्र साधारण सभामा भाग लिन आउँदा पेश गर्नुपर्ने छ ।



अशोक पौडेल

कम्पनी सचिव



सेन्ट्रल फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

शेयरधनी महानुभावहरू,

यस वित्तीय संस्थाको मिति २०६८ साल चैत्र ८ गते बसेको सञ्चालक समितिको १४७औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा निम्न विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति, समय र स्थान

मिति : २०६८ साल चैत्र ३० गते, विहीवार ।

समय : दिनको ११:०० बजे

स्थान : ललितपुर पार्टी प्यालेस, ललितपुर विशाल बजार, ललितपुर ।

छलफलका विषयहरू

(क) सामान्य प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने ।
२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०६८ साल आषाढ मसान्तको वासलात तथा मिति २०६७/४/१ देखि २०६८/३/३२ सम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्ने ।
३. आर्थिक वर्ष २०६८/६९ को लागि लेखा परीक्षण गर्न लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने । (वर्तमान लेखा परीक्षक एन.अमात्य एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ ।)
४. सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।

(ख) विशेष प्रस्ताव

- १) अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने वा गाभिने (मर्जर) वा वैदेशिक रणनीतिक साझेदार लिने सम्बन्धमा प्रचलित ऐन कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

(ग) विविध

सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव

साधारण सभा सम्बन्धी जानकारी

- १) साधारणसभा प्रयोजनको लागि २०६८ चैत्र १७ गते गते देखि साधारणसभा नभएसम्म शेयर दाखिला खारेज बन्द गरिएकोछ ।
- २) शेयरधनी महानुभावहरूले उपस्थिती पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिती पुस्तिका विहान १०:३० बजे देखि सभा नसकुन्जेल सम्म खुल्ला राखिनेछ ।
- ३) प्रोक्सी मार्फत भाग लिन चाहने शेयरधनी महानुभावहरूले यसै वित्तीय संस्थाको शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सकिनेछ र यस्तो प्रोक्सी फारम साधारणसभा हुनुभन्दा ४८ घण्टा अगावै संस्थामा दर्ता गरेकोलाई मात्र मान्यता दिइने छ ।
- ४) सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन सम्बन्धी प्रकृया तथा कार्यक्रम संस्थाको सञ्चालक निर्वाचन निर्देशिका, २०६० बमोजिम हुनेछ ।
- ५) सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतबाट संस्थाको कार्यालय स्थित निजको कार्यालयमा पछि छुट्टै प्रकाशित हुनेछ ।
- ६) अन्य जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

**सेन्ट्रल फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभामा
सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री संजोज मान श्रेष्ठज्यू द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन**

श्री शेयरधनी महानुभावहरू,

यस सेन्ट्रल फाईनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभामा भाग लिन आउनु भएका आदरणीय शेयरधनी महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत एवं अभिवादन गर्दछु ।

आर्थिक वर्ष २०६७/६८ को लेखा परीक्षण प्रतिवेदन, २०६८ आषाढ मसान्तको वासलात तथा २०६७ श्रावण १ गते देखि २०६८ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरू यस सभामा छलफल हुँदा यहाँहरूबाट अमूल्य सुझाव र सहयोग पाउने आशा गरेको छु ।

विगत वर्षको कारोबारको सिंहावलोकन :

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिकूल, असहज आर्थिक परिस्थितिका बावजुद पनि यस वित्तीय संस्थाले आर्थिक वर्ष २०६७/६८ मा सन्तोषजनक मुनाफा आर्जन गर्न सफल भएको शेयरधनी महानुभावहरूलाई सहर्ष जानकारी गराउन चाहन्छु । समीक्षा वर्ष २०६७/६८ मा यस संस्थाले हासिल गरेको उपलब्धिको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

रकम रु.

विवरण	आ.व. २०६७/६८	आ.व. २०६६/६७	वृद्धि प्रतिशत
चुक्ता पूंजी	१६,८३,५५,८००	१४,६१,६५,६००	१५.१८
साधारण जगेडा कोष	३,२६,२०,२९४	२,८२,२५,५५२	१५.५७
अवितरित मुनाफा	१,२९,६२,०६६	१,८६९,६२९	५९३.३०
निक्षेप	१,८०,६७,४४,३३२	१,३८,३९,१७,०८९	३०.५५
कर्जा तथा सापटी	१,७२,४०,८१,७५८	१,३१,४०,७५,९६७	३१.२०
लगानी	६,४८,४१,३७७	५,२८,२१,२२७	२२.७६
ब्याज आम्दानी	२८,५१,८३,१६७	१८,८६,५०,२९५	५१.१७
अन्य सञ्चालन आम्दानी	१,७७,६७,२९०	१,९६,०८,४३५	(९.३९)
ब्याज खर्च	२१,०७,८९,३२३	१२,६९,६४,६१२	६६.०२
सञ्चालन खर्च	२,५६,३२,८७३	१,९६,५९,८२४	३०.३८
सम्भावित नोक्सानी व्यवस्था अधिको मुनाफा	६,६५,२८,२६१	६,१६,३४,२९४	७.९४
खुद नाफा (कर पछि)	२,१९,७३,७१२	३,६२,५४,४६१	(३९.३९)

आर्थिक वर्ष २०६७/६८ को आषाढ मसान्तमा यस संस्थाको निक्षेप रु.१,८०,६७,४४,३३२।- (अक्षरेपी एक अर्ब असी करोड सतसठी लाख चवालिस हजार तीन शय बत्तीस) पुगेको छ जुन गत आ.व. २०६६/६७ को आषाढ मसान्तको तुलनामा ३०.५५ प्रतिशतले वृद्धि भएको छ ।

कर्जा लगानी २०६८ आषाढ मसान्तमा रु. १,७२,४०,८१,७५८।- (अक्षरेपी एक अर्ब बहत्तर करोड चालिस लाख एकासी हजार सात सय अन्ठाउन्न) पुगेको छ जुन गत आ.व.२०६६/६७ को आषाढ मसान्तको तुलनामा ३१.२० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०६७/६८ मा रु.१,३७,६२,८६,०००।- (अक्षरेपी एक अर्ब सैतीस करोड बैसठी लाख छयासी हजार) कर्जा प्रवाह र रु.९६,६२,८०,०००।- (अक्षरेपी छयानव्वे करोड बैसठी लाख असी हजार) कर्जा असुली भएको छ।

कारोबार र सेवा विस्तार गर्ने क्रममा संस्थाले काठमाण्डौको चावहिलमा पहिलो र चितवन जिल्लाको नारायणगढमा दोश्रो तथा रुपन्देही जिल्लाको बुटवलमा तेश्रो शाखा खोली सञ्चालनमा ल्याएको छ। यस संस्थाको शाखा संख्या तीन र केन्द्रीय कार्यालय समेत कार्य स्थान ४ रहेको छ।

संस्थाले बजारको मांग अनुसार बचत परिचालनको लागि विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ। शून्य मौज्दातमा सरल बचत खाता, साधारण बचत खाता, विशेष बचत खाता, महिला बचत खाता, बाल बचत खाता, जेष्ठ नागरिक बचत खाता संचालन गरेको छ। साथै ५५ वर्ष माथिका जेष्ठ नागरिकहरुको लागी विशेष सम्मान स्वरुप मुद्दती निक्षेपमा तोकेको भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने जेष्ठ नागरिक योजना संचालन गरेको छ।

यस संस्थाले गैर कोषमा आधारित कारोबार, वित्तीय जमानत, सरकारी ऋणपत्रहरुको बजार निर्माता तथा विभिन्न पब्लिक लिमिटेड कम्पनीहरुको शेयर निष्काशन कार्यमा संकलन केन्द्रको रुपमा सेवा पुऱ्याउदै आएको छ।

यसैगरी संस्थाले Western Union Money Transfer, Money Gram, Krishi Premura, Himal Remit र बैंक अफ काठमाण्डौको BOK मनी ट्रान्सफर मार्फत आन्तरिक तथा बाह्य विप्रेषण (Remittance) सेवा उपलब्ध गराउदै आएको छ। संस्थाको ग्राहक वर्ग तथा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी यस संस्था मार्फत नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुको बीमा प्रीमियम सिधै जम्मा गर्ने सुविधा रहेको छ।

संस्थाले नेपाल राष्ट्र बैंकको समाशोधन गृह (Clearing House) मार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको चेक जम्मा गर्न सकिने सुविधा ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आएको छ साथै कुनैपनि शाखाबाट ग्राहकहरुले कारोबार गर्नसक्ने Any Branch Banking Service (ABBS) सुविधा र SMS Banking सेवा पनि प्रदान गर्दै आएको छ। यस संस्थाले SMS बैंकिङ सेवा सञ्चालनमा ल्याएकोमा हाल Dabit Card सेवा समेत सञ्चालनमा ल्याई सकेको छ।

वर्तमान अवस्थामा संस्थाले प्रदान गर्ने सेवाको स्तरमा वृद्धि, कारोबारमा सरलता, कर्जा लगानीमा उच्च सतर्कता तथा असुलीमा लिएको तदारुखताका कारण यस संस्थाले सन्तोषजनक सफलता हासिल गरेको छ।

ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई परेको असर :

पश्चिमी महादेशबाट शुरु भएको बैकिङ्ग संकटबाट उत्पन्न मन्दीको प्रभाव क्रमशः घटदै गएतापनि विभिन्न मुलुकबिच यसको असर भने कायमै छ। अफ्रिकी तथा मध्य पूर्वका तेल उत्पादक देशहरुमा भएको अस्थीर राजनितिका कारण विश्व तेल बजारमा पर्न गएको प्रभावको नेपालमा पनि परि सोको कारण विभिन्न सेवा तथा उत्पादनमा भएको मूल्य वृद्धि तथा उर्जाको कमी समेतको कारण मुलुकको आर्थिक विकासमा पर्न गएको नकारात्क अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति तथा देशको आर्थिक क्षेत्रमा उत्पन्न बन्द, हडताल, उद्योग व्यवसायमा देखिएको श्रम समस्याको फलस्वरुप लगानीका क्षेत्र सांघुरिदै गएको छ। अर्थतन्त्रमा रहेका यी चुनौतीहरुका बाबजुद

संस्थाले आफ्नो कार्य प्रभावकारी रूपमा सञ्चालन गर्दै ग्राहक सन्तुष्टी, सेवाको गुणस्तर, अवसरहरूको पहिचान र प्रयोग जस्ता पक्षहरूलाई ध्यानमा राखि आन्तरिक तथा बाह्य वातावरणको विप्लेषण गर्दै आफ्ना कृयाकलापहरू सञ्चालन गर्दै अघि बढि रहेको छ ।

ग) प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा :

आ.व. २०६८/६९ को फाल्गुन मसान्त सम्ममा संस्थाको निक्षेप रु.१,६०,८४,४६,३१३।- (अक्षरेपी एक अर्ब साठी करोड चौरासी लाख छयालिस हजार तीन शय तेह्र), कर्जा रु. १,४१,७३,७२,०८२।- (अक्षरेपी एक अर्ब एकचालीस करोड त्रिहत्तर लाख वहत्तर हजार बयासी) र लगानी रु.६,१९,९०,३५३।- (अक्षरेपी छ करोड उन्नाईस लाख नव्वे हजार तीन सय त्रिपन्न) रहेको छ ।

भविष्यका सम्बन्धमा सञ्चालक समितिको धारणा :

- १) संस्थाको कारोवारलाई वृद्धि गर्दै लैजान सर्वसाधारण जनतामा सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्न तथा यस वित्तीय संस्थाको छवीलाई अझ विस्तार गर्न संख्यात्मक एवं गुणात्मक रूपमा ग्राहकहरूको संख्यामा विस्तार गरिनेछ ।
- २) कृषि, घरेलु तथा मझौला उत्पादनमुलक उद्योगमा लगानी बढाउन ध्यान केन्द्रित गरिनेछ ।
- ३) सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरि SMS Banking सञ्चालन भई रहेकोमा यसै वर्ष देखि Debit Card सूविधा समेत सञ्चालनमा आई सकेकोछ । साथै संस्थाले आगामी वर्षमा E-Banking सेवा सञ्चालन गर्न आवश्यक तयारी गर्नेछ ।
- ४) संस्थालाई अझ सुदृढ बनाउन उपयुक्त बैंक वित्तीय संस्था खोजी गरी विभिन्न पक्षहरूलाई विश्लेषण गर्दै मर्जर सम्बन्धी कार्य अगाडी बढाउने योजना रहेको छ ।
- ५) संस्थामा कार्यरत कर्मचारीहरूलाई दक्ष बनाउन मानव संसाधन विकास र स्तरयुक्त प्रविधिको माध्यमबाट सेवा विस्तार तथा प्रवाहमा जोड दिईनेछ ।
- ६) संस्थाको करपोरेट भवननिर्माणका लागि कुपण्डोल ललितपुरमा संस्थाले खरिद गरेको ०-११-१-० जग्गामा हालको अस्थीर अवस्थाको कारण तत्काल भवन निर्माण गर्न उचित नदेखिएकोले उपयुक्त समयमा भवन निर्माणको कार्य थालिनेछ ।
- ७) केही समययता विभिन्न व्यापारिक एवं घर जग्गा कारोवारमा देखिएको मन्दीका कारण उत्पन्न हुन सक्ने कर्जा जोखिमलाई न्यूनीकरण गर्न ऋण असुली तथा कर्जा प्रवाहमा विशेष सतर्कता अपनाईने छ ।
- ८) वर्तमान अवस्थामा हाम्रो संस्थाको चाबहिल, नारायणघाट र बुटवल समेतमा ३ शाखा सुचारु रूपमा सञ्चालन भई रहेकोमा वित्तीय सम्भावना रहेका अन्य स्थानहरूमा शाखा विस्तार गरिनेछ ।

९) देशको विद्यमान अर्थतन्त्र एवं वित्तीय क्षेत्रको तरल अवस्थाको चुनौतिको सामना गर्दै उपलब्ध अवसर हरुलाई सदुपयोग गर्दै आगामी दिनमा यथायोग्य प्रगति हासिल गर्न संस्था प्रतिवद्ध रहेको छ ।

सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण :

समीक्षा आर्थिक वर्ष २०६७/६८ मा सञ्चालक समितिमा कूनै हेरफेर भएको छैन । सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरी आउनु भएका सञ्चालक श्री कुमार केशर विष्ट, श्रीमती कल्पना पाल, श्री दशरथ रिसालको पदावधि यसै साधारणसभामा समाप्त हुने भएको जानकारी गराउनुदछु । निजहरुले सञ्चालकको रुपमा रहेर यस संस्थाको उन्नति र प्रगतिमा पुऱ्याउनु भएको योगदानको लागि वहांहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै आगामी पदावधिको लागि यसै साधारण सभाबाट सञ्चालकहरुको निर्वाचन हुने कार्यक्रम रहेको व्यहोरा सादर अनुरोध गर्दछु ।

लाभांश बाण्डफाण्ड गर्न शिफारिस गरिएको रकम :

आर्थिक वर्ष २०६७/६८ मा कर्मचारी बोनस तथा आयकर अधिको मुनाफा रु. ३,४९,९४,५०२।- (अक्षरेपी तीन करोड उनान्चास लाख चौरानब्बे हजार पांच सय दुई) मा कर्मचारी बोनस व्यवस्था वापत रु.३१,८१,३१८।- (अक्षरेपी एकतीस लाख एकास्सि हजार तीन सय अठार), आयकर व्यवस्था वापत रु.१,५३,३५,३२२।- (अक्षरेपी एक करोड त्रिपन्न लाख पैतिस हजार तिन सय वाईस), गत वर्षको आयकर समायोजन रु.३,१२,०२५।- (अक्षरेपी तीन लाख वाहू हजार पच्चिस) कटाई स्थगन कर वापतको रकम रु.५८,०७,८७५।- (अक्षरेपी अन्ठाउन्न लाख सात हजार आठ सय पचहत्तर) आमदानी जनाए पछिको खूद मुनाफा रु.२,१९,७३,७१२।- (अक्षरेपी दुई करोड उन्नाईस लाख त्रिहत्तर हजार सात सय वाहू) मा साधारण जगेडा कोषको लागि २० प्रतिशत रकम रु. ४३,९४,७४२।- (अक्षरेपी त्रिचालिस लाख चौरानब्बे हजार सात सय बयालिस), तथा स्थगन कर जगेडा कोषको लागि रु. ५८,०७,८७५।- (अक्षरेपी अन्ठाउन्न लाख सात हजार आठ सय पचहत्तर) र लगानी समायोजन कोषको लागि रु.६,७८,९५८।-अक्षरेपी छ लाख अठहत्तर हजार नौ सय अन्ठाउन्न) छुट्याई बांकी रु.१,२९,६२,०६६।- (अक्षरेपी एक करोड उनान्तिस लाख वैसठि हजार छैसठि) वासलातमा सारिएको छ । सञ्चालक समितिको यो निर्णय अनुमोदन गरिदिनु हुन अनुरोध गर्दछु ।

कृतज्ञता तथा आभार

यस संस्थामा निरन्तर रुपमा विश्वास गरी सौहार्दपूर्ण रुपमा कारोवार गर्दै आउनु भएका सम्पूर्ण ग्राहकवर्गहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । भविष्यमा पनि यहांहरु सबैको सहयोग तथा सद्भावको अपेक्षा गर्दै यस संस्थालाई उचित मार्ग दर्शन तथा सुभावरु दिनु भई सहयोग गर्नु हुने सहयोगी शेयरधनी महानूभावहरु, शुभेच्छुक, ग्राहकवर्गहरु, नेपाल सरकारका सम्बन्धित निकायहरु, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु तथा यस संस्थाका कर्मठ तथा दक्ष कर्मचारीहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन व्यक्त गर्दछु ।

धन्यवाद ।

.....

संजोज मान श्रेष्ठ

अध्यक्ष

सेन्ट्रल फाईनान्स लिमिटेड

मिति २०६८।१२।३०

सेन्ट्रल फाईनान्स लि.
आर्थिक वर्ष २०६७/०६८

कम्पनी ऐन २०६३ को दफा १०८(४) बमोजिम सञ्चालक समितिको प्रतिवेदन

क) विगत वर्षको कारोबारको सिंहावलोकन :

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई परेको असर :

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

ग) प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

भविष्यका सम्बन्धमा सञ्चालक समितिको धारणा :

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

घ) कम्पनीको औद्योगिक वा व्यवसायिक सम्बन्ध :

उद्यम तथा व्यवसायलाई अल्पकालिन वा दीर्घकालिन आर्थिक सेवा पुऱ्याउने उद्देश्य अनुरूप सरलिकृत तथा सौहार्दपूर्ण वित्तीय कारोवार गर्ने गरेको हुँदा संस्थाको ग्राहकवर्ग, वाणिज्य क्षेत्र, विभिन्न निकाय तथा अन्य सबैसँग सुमधुर सम्बन्ध कायम रहेको छ । यस्ता समुहहरूसँगको आफ्नो सम्बन्धलाई व्यवसायिकता तथा पारदर्शिताका साथ अझ विस्तार गर्दै लगिनेछ ।

ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण :

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू :

निरन्तर परिवर्तन भई रहने अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति, बैंक तथा वित्तीय संस्थाहरूको संख्यामा बृद्धि हुनु तथा देशको आर्थिक क्षेत्रमा उत्पन्न बन्द, हडताल, उद्योगपति र मजदुर विचको विवाद तथा तराई आन्दोलन आदि समीक्षा आर्थिक वर्षमा वित्तीय संस्थाको कारोवारमा असर पार्ने मुख्य तत्वहरू रहेका छन् ।

आ.व. २०६७/६८ मा वैदेशिक श्रम बजारमा नेपाली कामदारको माग बढेकोले विप्रेषण आप्रवाहमा उल्लेखनिय बृद्धि भई संस्थाको तरलतामा बृद्धि भएको तथा लगानीका क्षेत्र सांघुरिदै जाँदा वित्तीय क्षेत्रमा अत्यन्तै चुनौतीपूर्ण प्रतिस्पर्धात्मक अवस्था सृजना भएको छ । उल्लेखित चुनौती तथा वास्तविकतालाई ध्यानमा राखी हामी भावी योजना र रणनीतिहरू बनाउदै आधुनिक संचार र प्रविधिको अधिकतम उपयोग गरी समय अनुसार स्तरीय सेवा प्रदान गरी अगाडी बढ्ने नीति लिएका छौं ।

यसको अलावा हालै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई Real Estate तथा आवास कर्जाको लगानी सीमा तोकि दिएको हुँदा वाणिज्य बैंकहरूले पनि कर्जा तथा निक्षेपको व्याजदरमा बृद्धि गरेको र बजारमा वित्तीय प्रतिस्पर्धा अझ बढेको छ । यसले गर्दा बढि लागत (Cost of Fund) भएका वित्तीय संस्थाहरूलाई साधन सम्पन्न ठुला वाणिज्य बैंकहरूसँग सिधै प्रतिस्पर्धा गर्नुपरेको छ । अतः संस्थाले पनि कारोवारलाई असर पार्न सक्ने कारकहरूलाई समयमानै पहिचान गरी न्युन गर्न सजगता अपनाइएको छ ।

छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:

आ.व. २०६७/६८ को लेखा परीक्षकको प्रतिवेदन माथि सञ्चालक समितिको बैठकमा छलफल भई सर्वसम्मतिबाट पारित भएको छ ।

ज) लाभांश बाँडफाँड गर्न शिफारिस गरिएको रकम :

वार्षिक प्रतिवेदनमा उल्लेख भैसकेको ।

- भ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अंकित मूल्य, त्यस शेयर जफत हुनु भन्दा अगावै सो बापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण :
संस्थाले समीक्षा आर्थिक वर्षमा कुनै शेयर जफत गरेको छैन ।
- ञ) विगत आर्थिक वर्षमा कम्पनी र यस सहायक कम्पनीको कारोबारको प्रगति र आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन :
यस संस्थाको समीक्षा आर्थिक वर्ष २०६७/६८ मा कुनै सहायक कम्पनी रहेको छैन भने काठमाण्डौको चावहिल, चितवनको नारायणगढ र रुपन्देहीको वुटवलमा शाखा कार्यालय स्थापना गरि कारोबार संचालन गरिएको छ ।
- ट) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन :
शाखा कार्यालयहरूले व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
- ठ) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी :
त्यस्तो कुनै जानकारी नगरिएको ।
- ड) विगत आर्थिक वर्षमा कम्पनीका संचालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी :
आर्थिक वर्ष २०६७/६८ मा सञ्चालक तथा पदाधिकारीहरू कोही पनि कम्पनीको शेयर कारोबारमा संलग्न रहेको जानकारी प्राप्त गरेको छैन ।
- ढ) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित संभौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको ब्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा :
त्यस्तो विवरण उपलब्ध गराइएको छैन ।
- ण) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अंकित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत कम्पनीले भुक्तानी गरेको रकम :
संस्थाले आफ्नो शेयर आफै खरिद गरेको छैन ।
- त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण :
संस्थाले पुमोरी प्लस बैंकिङ्ग सफ्टवेयर प्रयोग गरी सम्पूर्ण हिसाब किताव तथा लेखा कम्प्युटराइज प्रविधिमा राखेको छ, र स्वतन्त्र आ.ले.प.को व्यवस्था छ । कम्प्युटराइज्ड प्रविधिमा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रहेको छ ।
- थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण :
आर्थिक वर्ष २०६७/६८ मा संस्थाको कुल व्यवस्थापन खर्चमा कर्मचारी खर्च रु.१,३१,०३,४४९।- (अक्षरेपी एक करोड एकतिस लाख तीन हजार चार सय उनान्चास) र अन्य संचालन खर्च रु.१,२५,२९,४२४।- (अक्षरेपी एक करोड पच्चिस लाख उनान्तिस हजार चार सय चौविस मात्र) रहेको छ ।
- द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण :
लेखापरीक्षण समितिमा गैर कार्यकारी सञ्चालक श्री दशरथ रिसाल अध्यक्ष र सञ्चालक श्रीमति कल्पना पाल र लेखा तथा प्रशासन अधिकृत श्री विद्या भूषण ध्वज जोशी सदस्य रहनुभएको छ । बैठक भत्ता बाहेक लेखा परीक्षण समितिको

सदस्यहरूलाई कुनै पारिश्रमिक वा सुविधा प्रदान गरिएको छैन । सो समितिले लेखा परीक्षकले औल्याएका कैफियतहरूलाई आवश्यक सुधार गर्न सुझाव दिने काम गरेको छ ।

ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा :

त्यस्तो कुनै रकम बाँकी रहेको नदेखिएको ।

न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम :

संस्थाको सञ्चालक समितिका सदस्यहरूलाई समितिको बैठकमा उपस्थित भए बापत भत्ता रु.३,९२,०००।-, प्रबन्ध सञ्चालक लगायत व्यवस्थापकिय पदाधिकारीहरूलाई पारिश्रमिक र भत्ता रु.२८,०८,७८९।- भुक्तानी गरिएको छ ।

प) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम :

शेयरधनीहरूले २०६८ साल आषाढ मसान्तमा रु.२३,९६,१७२।- (अक्षरेपी तेईस लाख छयानव्वे हजार एक शय बहत्तर मात्र) लाभांश बुझिलिन बाँकी रहेको छ ।

फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण :

यस आ.व. २०६७/६८ मा केन्द्रीय कार्यालयको कर्पोरेट भवन निर्माणको लागि रु.३,७६,२२,०००।- (अक्षरेपी तीन करोड छयहत्तर लाख बाईस हजारमा कृपण्डोल, ललितपुरमा ०-११-१-० जग्गा खरिद गरिएको छ ।

व) दफा १७५ बमोजिम सम्बद्ध कम्पनी बीच भएको कारोवारको विवरण :

नरहेको ।

भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुराहरू:
नरहेको ।

म) अन्य आवश्यक कुराहरू :
नरहेको ।


द.
(संजोज मान श्रेष्ठ)
अध्यक्ष

द.
(कुमार केशर विष्ट)
सञ्चालक

सेन्ट्रल फाईनान्स लिमिटेडको
शेयरधनी महानुभावहरू समक्ष
लेखापरीक्षकको प्रतिवेदन

- हामीले सेन्ट्रल फाईनान्स लिमिटेडको यसैसाथ संलग्न २०६८/३/३२ (१६ जुलाई २०१९) को वासलात, सो मितिमा समाप्त भएको आर्थिक वर्षको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणको लेखा परीक्षण सम्पन्न गरेका छौं। वित्तीय विवरणहरू प्रतिको उत्तरदायित्व व्यवस्थापनमा रहन्छ। व्यवस्थापनले तयार गरेका ती वित्तीय विवरणहरू उपर लेखापरीक्षणको आधारमा आफ्नो मन्तव्य जारी गर्नु हाम्रो उत्तरदायित्व हो।
- हामीले नेपाल लेखापरीक्षण मान तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलन समेतलाई आधार लिई लेखापरीक्षण सम्पन्न गरेका छौं। वित्तीय विवरण सारभुत रूपमा गलत आंकडा रहित छ, भन्ने कुरामा विश्वस्त हुनको लागि ती लेखापरीक्षण मान अनुसार लेखापरीक्षण योजना तयार गरी तदनुसार लेखापरीक्षण सम्पन्न गर्नु पर्दछ। वित्तीय विवरणमा उल्लेखित रकम र खुलाईएका अन्य विवरणलाई पुष्ट्याई गर्ने प्रमाणको छड्के परीक्षण समेत लेखापरीक्षणमा समावेश हुन्छ। कम्पनीले अवलम्बन गरेको लेखा सिद्धान्त, व्यवस्थापनले गरेका महत्वपूर्ण अनुमान एवं वित्तीय विवरण प्रस्तुतीको समग्र स्थितिको मुल्याङ्कन पनि लेखापरीक्षणमा समावेश हुन्छ। लेखापरीक्षणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।
- उपरोक्त आधारमा लेखापरीक्षण गरी निम्नानुसारको प्रतिवेदन पेश गरेका छौं :
 - लेखापरीक्षण सम्पन्न गर्न हामीले आवश्यक ठानेका सूचना र स्पष्टीकरणहरू उपलब्ध भएका छन्।
 - यस प्रतिवेदनसँग सम्बन्धित वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचिहरू नेपाल राष्ट्र बैंकले तोकेको ढाँचा (form) तथा वित्तीय संस्थाले राखेको लेखासँग दुरुस्त रहेका छन्।
 - हाम्रो विचारमा वित्तीय संस्थाले आफ्नो हिसाब किताब प्रचलित कानून अनुसार ठीकसँग राखेको छ।
- हाम्रो रायमा संलग्न वित्तीय विवरणहरूले सोहीसाथ संलग्न लेखासँग सम्बन्धित टिप्पणीहरूका साथ अध्ययन गर्दा २०६८ आषाढ ३२ गतेको वित्तीय स्थिति, सो मितिमा समाप्त भएको आर्थिक वर्षको संचालन नतिजा र नगद प्रवाहको उचित तथा यथार्थ चित्रण गरेको र यी विवरणहरू नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्थाबाट जारी नेपाल लेखामान, लेखाको सर्वमान्य सिद्धान्त तथा प्रचलन अनुसार र कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था ऐन २०६३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ठीकसँग तयार गरिएका छन्।
- माथि उल्लेखित व्यहोराको अतिरिक्त हामीले गरेको लेखा परीक्षण तथा हामीलाई प्राप्त सूचना एवं उपलब्ध स्पष्टीकरणको आधारमा निम्नानुसारको थप प्रतिवेदन पेश गर्दछौं:
 - हाम्रो विचारमा,
 - वित्तीय संस्थाको संचालक समिति वा कुनै संचालक वा वित्तीय संस्थाको कुनै कर्मचारीले लेखा सम्बन्धि कुनै ऐन कानून विरुद्ध काम गरेको वा वित्तीय संस्थालाई कुनै हानी नोक्सानी वा बेहिसाब गरेको देखिदैन,
 - वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बमोजिम जोखिम व्यहोर्ने कोष (Possible Loan Loss Provision) वापत पर्याप्त व्यवस्था गरेको छ,
 - शाखा कार्यालयबाट प्राप्त विवरण लेखापरीक्षणको लागि पर्याप्त रहेका छन्।
 - वित्तीय संस्थाले गरेको कारोवार त्यसको अख्तियारी भित्र रहेको र यी कारोवार सन्तोषजनक रूपमा भएको देखिन्छ,
 - वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन विपरीत कार्य गरेको देखिदैन र
 - वित्तीय संस्थाको कार्य लगानीकर्ता तथा निक्षेपकर्ताहरूको हित संरक्षणको विचार गरी भएको देखिन्छ।

मिति: २०६८/११/१४


सि. ए. नेम लाल अमात्य
नि. एन. अमात्य एण्ड कम्पनी
चार्टर्ड एकाउण्टेण्टस

Telephone No.: 977-1-4428360, Fax No.: 977-1-4428361, E-mail: nemlal@mail.com.np

वासलात

२०६८ साल आषाढ मसान्तको

पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. शेयर पूँजी	४१	१६,८३,५५,८००	१६,८०,९०,४४०
२. जगोडा तथा कोषहरु	४२	५,४९,२५,५८९	३,२९,५१,८७७
३. ऋणपत्र तथा वण्डहरु	४३	-	-
४. तिर्न बाँकि कर्जा सापट	४४	१७,३०,००,०००	-
५. निक्षेप दायित्व	४५	१,८०,६७,४४,३३२	१,३८,३९,१७,०८९
६. भुक्तानी दिनुपर्ने विलहरु	४६	-	-
७. प्रस्तावित लाभांश		-	७३,०८,२८०
८. आयकर दायित्व		२०,५८,३२०	१४,८३,९१९
९. अन्य दायित्व	४७	२,२६,६६,२२३	४,२५,८५,८९९
कूल पूँजी तथा दायित्व		२,२२,७७,५०,२६४	१,६३,६३,३७,५०४

सम्पत्ति	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. नगद मौज्जात	४८	१,५७,३६,३७०	१,१४,२५,२८३
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४९	६,३२,२४,९८४	३,०६,३४,१२२
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	४१०	४४,८२,५३२	२९,१२,६९६
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	४११	३३,२०,९६,२८२	२३,३६,३८,९५१
५. लगानी	४१२	५,२८,११,६००	४,५७,०५,६३०
६. कर्जा सापट तथा विल्स खरीद	४१३	१,६९,३३,१२,११२	१,२९,५८,३५,४४२
७. स्थिर सम्पत्ति	४१४	४,८७,०३,३८४	९४,२४,६६४
८. गैर बैंकिङ्ग सम्पत्ति	४१५	-	-
९. अन्य सम्पत्ति	४१६	१,७३,८३,०००	६७,६०,७१६
कूल सम्पत्ति		२,२२,७७,५०,२६४	१,६३,६३,३७,५०४

सम्भावित दायित्वहरु	अनुसूची	४१७
सञ्चालकहरुको घोषणा	अनुसूची	४२९
पूँजीकोष तालिका	अनुसूची	४३०
जोखिम भारित सम्पत्ति विवरण तालिका	अनुसूची	४३०(क)
प्रमूख सूचकांकहरु	अनुसूची	४३१
प्रमूख लेखा नीतिहरु	अनुसूची	४३२
लेखा सम्बन्धी टिप्पणीहरु	अनुसूची	४३३
संस्थापक शेयर धितो राखी संस्थापकले लिएको कर्जाको विवरण	अनुसूची	४३४
अडिटेड र अनअडिटेड रिपोर्टमा फरक	अनुसूची	४३५
अनअडिटेड रिपोर्ट	अनुसूची	४अ

४.१ देखि ४.१७ सम्मका अनुसूचीहरु वासलातका अभिन्न अंग हुन् ।

यसै मितिको हाम्रो संलग्न प्रतिवेदनको आधारमा,

विद्याभूषण जोशी

रजो ज मान श्रेष्ठ

संजो ज मान श्रेष्ठ

चन्द्रमान प्रधान

सि.ए. नेम लाल अमात्य

लेखा अधिकृत

प्रबन्ध सञ्चालक

अध्यक्ष

सञ्चालक

चार्टर्ड एकाउन्टेन्टस्

दशरथ रिसाल

कुमार केशर विष्ट

कल्पना पाल

जगत मान शाक्य

नि.एन.अमात्य एण्ड कं.

सञ्चालक

सञ्चालक

सञ्चालक

सञ्चालक

मिति : २०६८/११/१४

नाफा नोक्सान हिसाब

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
१. व्याज आम्दानी	४.१८	२८,५१,८३,१६७	१८,८६,५०,२९५
२. व्याज खर्च	४.१९	२१,०७,८९,३२३	१२,६९,६४,६१२
खूद व्याज आम्दानी		७,४३,९३,८४४	६,१६,८५,६८३
३. कमिशन तथा डिस्काउण्ट	४.२०	१०,४६,०६६	२३,५५,४४६
४. अन्य सञ्चालन आम्दानी	४.२१	१,६७,२१,२२४	१,७२,५२,९८९
५. सटही घटबढ आम्दानी	४.२२	-	-
कूल सञ्चालन आम्दानी		९,२१,६१,१३४	८,१२,९४,११८
६. कर्मचारी खर्च	४.२३	१,३१,०३,४४९	८८,४५,१७६
७. अन्य सञ्चालन खर्च	४.२४	१,२५,२९,४२४	१,०८,१४,६४८
८. सटही घटबढ नोक्सानी	४.२२	-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा		६,६५,२८,२६१	६,१६,३४,२९४
९. सम्भावित नोक्सानी व्यवस्थाहरु	४.२५	३,१८,७०,२८१	५६,९१,१७६
सञ्चालन मुनाफा		३,४६,५७,९८०	५,५९,४३,११८
१०. गैर सञ्चालन आम्दानी/नोक्सान	४.२६	३,३६,५२२	६,२६,७९९
११. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२७	-	-
नियमित कारोवारबाट भएको मुनाफा		३,४९,९४,५०२	५,६५,६९,९१७
१२. असामान्य कारोवारहरुबाट भएको आम्दानी/खर्च	४.२८	-	२,३५,०००
सम्पूर्ण कारोवार समावेश पछिको खूद मुनाफा		३,४९,९४,५०२	५,६८,०४,९१७
१३. कर्मचारी बोनस व्यवस्था		३१,८१,३१८	५१,६४,०८३
१४. आयकर व्यवस्था			
* यस वर्षको कर व्यवस्था		१,५३,३५,३२२	१,६८,०५,३१३
* विगत वर्षसम्मको कर व्यवस्था		३,१२,०२५	५०,४४०
* यस वर्षको स्थगन कर आम्दानी/खर्च		(५८,०७,८७५)	(१४,६९,३८०)
खूद नाफा/नोक्सान		२,१९,७३,७१२	३,६२,५४,४६१

४.१८ देखि ४.२८ सम्मका अनुसूचीहरु नाफा नोक्सान हिसावका अभिन्न अंग हुन् ।

यसै मितिको हाम्रो संलग्न प्रतिवेदनको आधारमा,

विद्याभूषण जोशी
लेखा अधिकृत

रजो ज मान श्रेष्ठ
प्रबन्ध सञ्चालक

संजो ज मान श्रेष्ठ
अध्यक्ष

चन्द्रमान प्रधान
सञ्चालक

सि.ए. नेम लाल अमात्य
चार्टर्ड एकाउन्टेन्टस्
नि.एन.अमात्य एण्ड कं.

दशरथ रिसाल
सञ्चालक

कुमार केशर विष्ट
सञ्चालक

कल्पना पाल
सञ्चालक

जगत मान शाक्य
सञ्चालक

मिति : २०६८/११/१४

नाफा नोक्सान बाँडफाँड हिसाब
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	अनुसूची	यस वर्ष रू.	गत वर्ष रू.
आम्दानी			
१. गत वर्ष सम्मको संचित मुनाफा		१८,६९,६२९	३५,६८,५६०
२. यस वर्षको मुनाफा		२,१९,७३,७१२	३,६२,५४,४६१
३. सटही घटबढ कोष		-	-
जम्मा		२,३८,४३,३४१	३,९८,२३,०२१
खर्च			
१. गत वर्ष सम्मको संचित नोक्सान		-	-
२. यस वर्षको नोक्सान		-	-
३. साधारण जगेडा कोष		४३,९४,७४२	७२,५०,८९२
४. भैपरी आउने जगेडा		-	-
५. संस्था विकाश कोष		-	-
६. लाभांश समीकरण कोष		-	-
७. कर्मचारी सम्बन्धी जगेडाहरु		-	-
८. प्रस्तावित लाभांश		-	७३,०८,२८०
९. प्रस्तावित बोनस शेयर		-	२,१९,२४,८४०
१०. विशेष जगेडा कोष (स्थगन कर)		५८,०७,८७५	१४,६९,३८०
११. सटही घटबढ कोष		-	-
१२. पूंजी फिर्ता जगेडा कोष		-	-
१३. पूंजी समायोजन कोष		-	-
१४. लगानी समायोजन कोष		६,७८,६५८	-
१५. _____	-	-	-
जम्मा		१,०८,८१,२७५	३,७९,५३,३९२
सञ्चित मुनाफा / (नोक्सान)		१,२९,६२,०६६	१८,६९,६२९

यसै मितिको हाम्रो संलग्न प्रतिवेदनको आधारमा,

विद्याभुषण जोशी
लेखा अधिकृत

रजो ज मान श्रेष्ठ
प्रबन्ध सञ्चालक

संजो ज मान श्रेष्ठ
अध्यक्ष

चन्द्रमान प्रधान
सञ्चालक

सि.ए. नेम लाल अमात्य
चार्टर्ड एकाउन्टेन्टस्
नि.एन.अमात्य एण्ड कं.

दशरथ रिसाल
सञ्चालक

कुमार केशर विष्ट
सञ्चालक

कल्पना पाल
सञ्चालक

जगत मान शाक्य
सञ्चालक

मिति : २०६८/११/१४

ईक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण
आर्थिक वर्ष २०६७/२०६८

विवरण	शेयर पूँजी	सञ्चित ना. नां.	साधारण जगोडा कोष	पूँजीगत जगोडा कोष	शेयर प्रिमियम	प्रस्तावित बोनस शेयर	सट्टी घटबढ कोष	स्थान कर जगोडा	लगाती समायोजन कोष	कुल रकम रु.
शुरु मौज्जात	१४,६१,६५,६००	१८,६९,६२९	२,८२,२५,५५२	-	१,१९,७००	२,१९,२४,८४०	-	२,७,३६,९९६	-	२०,१०,४२,३१७
समयोजन										
गत वर्षको प्रस्तावित बोनस शेयर	२,१९,२४,८४०	-	-	-	-	(२,१९,२४,८४०)	-	-	-	-
बोनस शेयर (खण्डित शेयर वापत)	२,६५,३६०	-	-	-	-	-	-	-	-	२,६५,३६०
गत वर्षको दावी नपरेको हकप्रद शेयर जारी शेयर प्रिमियम	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको खूद नाफा	-	२,१९,७३,७१२	-	-	-	-	-	-	-	२,१९,७३,७१२
साधारण जगोडा कोषमा सारेको	-	(४३,९४,७४२)	४३,९४,७४२	-	-	-	-	-	-	-
यस वर्षको प्रस्तावित बोनस शेयर	-	-	-	-	-	-	-	-	-	-
प्रस्तावित लाभान्श	-	-	-	-	-	-	-	-	-	-
लगाती समायोजन कोष	-	(६,७८,६५८)	-	-	-	-	-	-	६,७८,६५८	-
स्थान कर कोष	-	(५८,०७,८७५)	-	-	-	-	-	५८,०७,८७५	-	-
अन्तिम मौज्जात	१६,८३,५५,८००	१,२९,६२,०६६	३,२६,२०,२९४	-	१,१९,७००	-	-	८५,४४,८७१	६,७८,६५८	२२,३२,८१,३८९

नगद प्रवाह विवरण

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) कारोवार संचालनबाट नगद प्राप्त	१०,१२,२५,८६६	(१,८२,१०,९०८)
१. नगद प्राप्ति	२९,८२,६२,४६३	२०,८४,५४,९३७
१.१ व्याज आम्दानी	२८,०४,९५,१७३	१८,८६,११,५०२
१.२ कमीशन तथा डिस्काउण्ट आम्दानी	१०,४६,०६६	२३,५५,४४६
१.३ विदेशी कारोवारबाट आम्दानी	-	-
१.४ अपलेखित कर्जाको असुली	-	२,३५,०००
१.५ अन्य आम्दानी	१,६७,२१,२२४	१,७२,५२,९८९
२. नगद भुक्तानी	(२७,४६,६१,३२९)	(१५,३६,४३,४२१)
२.१ व्याज खर्च	(२३,१६,०७,३६०)	(११,८३,९९,२३१)
२.२ कर्मचारी खर्च	(१,३१,०३,४४९)	(८८,४५,१७६)
२.३ कार्यालय संचालन खर्च	(९७,१३,४९०)	(८०,८७,२४४)
२.४ आयकर भुक्तानी	(१,५०,७२,९४७)	(१,४२,४३,००८)
२.५ अन्य खर्च	(५१,६४,०८३)	(४०,६८,७६२)
कार्यगत पूँजी गतिविधि अधिको नगद प्रवाह		
संचालन सम्बन्धि चालु संपत्तिमा कमी र (वृद्धि)	(५१,८७,१३,४९५)	(९,३९,१७,१४१)
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)	(९,८४,५७,३३१)	१३,६७,६९,००४
२. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि)	४४,००,०००	(४४,००,०००)
३. कर्जा तथा विल्स खरीदमा कमी/(वृद्धि)	(४२,४४,३२,७७१)	(२२,९९,३१,७८२)
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	(२,२३,३९३)	३६,४५,६३७
संचालन सम्बन्धि चालु दायित्वमा कमी/(वृद्धि)	५९,६३,३८,२२७	२,०८,९४,७१७
१. निक्षेप दायित्वमा कमी/(वृद्धि)	४२,२८,२७,२४३	२२,७२,९३,७२५
२. सर्टिफिकेट अफ डिपोजिटमा कमी/(वृद्धि)	-	-
३. अल्पकालीन सापटीमा कमी/(वृद्धि)	१७,३०,००,०००	(१,५०,००,०००)
४. अन्य दायित्वमा कमी/(वृद्धि)	५,१०,९८४	(१९,१३,९९,००८)
(ख) लगानी कारोवारमा नगद प्रवाह	(५,८०,८१,३०३)	(१,०१,३४,५९४)
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)	३,४४,१४६	(५,८०,२४७)
२. स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(४,१८,८६,३८६)	(४८,९१,१४६)
३. दीर्घकालीन लगानीमा व्याज आम्दानी	-	-
४. लाभांश आम्दानी	९,६०,९३७	६,२६,७९९
५. गैर बैकिङ्ग सम्पत्ति विक्री/खरीद	-	-
६. अन्य	(१,७५,००,०००)	-
(ग) वित्तीय स्रोत कारोवारबाट नगद प्रवाह	(४६,७२,७७८)	(६,४५,९६४)
१. दीर्घकालीन ऋण (बण्ड, डिबेन्चर आदि) मा कमी/(वृद्धि)	-	-
२. शेयर पूँजीमा कमी/(वृद्धि)	२,६५,३६०	३,५५,९३५
३. लाभांश भुक्तानी	(४९,३८,१३८)	(१०,०१,८९९)
४. अन्य दायित्वमा वृद्धि/(कमी)	-	-
५. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)	-	-
(घ) नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	-	-
(ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	३,८४,७१,७८५	(२,८९,९१,४६६)
(च) नगद तथा बैंकमा रहेको शुरुको मौज्जात	४,४९,७२,१०१	७,३९,६३,५६७
(छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	८,३४,४३,८८६	४,४९,७२,१०१

शेयर पूँजी तथा स्वामित्व
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. शेयर पूँजी		
१.१ अधिकृत पूँजी		
क) ६४,००,००० साधारण शेयर प्रति शेयर रु १०० ले	६४,००,००,०००	६४,००,००,०००
ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
१.२ जारी पूँजी		
क) ३२,००,००० साधारण शेयर प्रति शेयर रु १०० ले	३२,००,००,०००	३२,००,००,०००
ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
१.३ चुक्ता पूँजी		
क) १६,८३,५५८ साधारण शेयर प्रति शेयर रु १०० ले	१६,८३,५५,८००	१४,६१,६५,६००
ख)नन्ऱिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
ग)रिडिमेबल प्रिफरेन्स शेयर प्रति शेयर रु.....ले	-	-
१.४ प्रस्तावित वोनश शेयर	-	२,१९,२४,८४०
१.५ कल्स इन एडभान्स	-	-
जम्मा	१६,८३,५५,८००	१६,८०,९०,४४०

शेयर स्वामित्व

शेयर स्वामित्व विवरण	यस वर्ष (रु.)		गत वर्ष (रु.)	
	प्रतिशत	शेयर पूँजी	प्रतिशत	शेयर पूँजी
१. स्वदेशी स्वामित्व	१००	१६,८३,५५,८००	१००	१४,६१,६५,६००
१.१ नेपाल सरकार	-	-	-	-
१.२ "क" वर्गका ईजाजत प्राप्त संस्थाहरु	-	-	-	-
१.३ अन्य ईजाजत प्राप्त संस्थाहरु	-	-	-	-
१.४ अन्य संस्थाहरु	-	-	-	-
१.५ सर्वसाधारण	४६	७,७४,३९,८००	४६	६,७२,३६,१७६
१.६ अन्य	५४	९,०९,१६,०००	५४	७,८९,२९,४२४
२. वैदेशिक स्वामित्व	-	-	-	-
जम्मा	१००	१६,८३,५५,८००	१००	१४,६१,६५,६००

**०.५ प्रतिशत भन्दा बढी शेयर
स्वामित्व भएका शेयरधनीहरूको विवरण**

नाम	प्रतिशत	रकम (रु. हजारमा)
१ रत्नमान श्रेष्ठ	१५.००	२५,२५३
२ धुवरुद्र कर्माचार्य	१५.००	२५,२५३
३ बेनुका जोशी	७.५०	१२,६२८
४ चण्डिका श्रेष्ठ	५.००	८,४१९
५ रजोज मान श्रेष्ठ	५.००	८,४१९
६ संजोज मान श्रेष्ठ	३.७५	६,३१४
७ चन्द्रमान प्रधान	१.५०	२,५२६
८ विजय गोपाल राजभण्डारी	१.२५	२,१०५
९ गंगा लाल बोम्जन	३.५२	५,९३१
१० रत्नमान श्रेष्ठ	३.००	५,०२९
११ धुवरुद्र कर्माचार्य	३.००	५,०२९
१२ कल्पना पाल	१.९२	३,२३१
१३ बाल कृष्ण अवाले	१.८३	३,०८३
१४ केशरी चन्द्र कुचेरिया	०.९७	१,६३३
१५ जमुना महेश्वरी राठी	०.९३	१,५६५
१६ मन्जु भुषाल	०.६६	१,१०८
१७ सन्दीप लामिछाने	०.६४	१,०७५

अनुसूची - ४.२

जेगडा तथा कोषहरू
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. साधारण/वैधानिक जगेडा कोष	३,२६,२०,२९४	२,८२,२५,५५२
२. पूँजीगत जगेडा कोष	-	-
२.१ शेयर प्रिमियम	१,१९,७००	१,१९,७००
३. पूँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve)	-	-
४. पूँजी समायोजन कोष	-	-
५. अन्य जगेडा तथा कोषहरू	९२,२३,५२९	२७,३६,९९६
५.१ भैपरी आउने जगेडा	-	-
५.२ संस्था विकाश कोष	-	-
५.३ लाभांश समिकरण कोष	-	-
५.४ विशेष जगेडा कोष	-	-
५.५ सम्पत्ति पुनर्मूल्यांकन जगेडा	-	-
५.६ स्थगन कर जगेडा	८५,४४,८७१	२७,३६,९९६
५.७ अन्य स्वतन्त्र कोष	-	-
५.८ लगानी समायोजन कोष	६,७८,६५८	-
५.९ अन्य जगेडा कोष	-	-
६. सञ्चित नाफा/नोक्सान	१,२९,६२,०६६	१८,६९,६२९
७. सटही घटबढ कोष	-	-
जम्मा	५,४९,२५,५८९	३,२९,५१,८७७

अनुसूची - ४.३

ऋणपत्र तथा वण्ड
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र —रू ले मिति —मा जारी भएको र मिति —मा चुक्ता हुने (हालसम्मको Redemption Reserve रकम रू —)	-	-
२. प्रतिशत वण्ड/ऋणपत्र प्रति वण्ड/ऋणपत्र —रू ले मिति —मा जारी भएको र मिति —मा चुक्ता हुने (हालसम्मको Redemption Reserve रकम रू —)	-	-
३. —	-	-
जम्मा १+२+३	-	-

तिर्न बाँकी कर्जा (सापटी)

(२०६८ आषाढ मसान्त)

विवरण		यस वर्ष रू.	गत वर्ष रू.
क. स्वदेशी			
१. नेपाल सरकार		-	-
२. नेपाल राष्ट्र बैंक		-	-
३. रिपो दायित्व		-	-
४. अन्तर बैंक तथा वित्तीय संस्था		१७,३०,००,०००	-
५. अन्य संगठित संस्थाहरु		-	-
६. अन्य		-	-
	जम्मा	१७,३०,००,०००	-
ख. विदेशी			
१. बैंकहरु		-	-
२. अन्य		-	-
	जम्मा	-	-
	जम्मा (क+ख)	१७,३०,००,०००	-

अनुसूची - ४.५

निक्षेप हिसाब

(२०६८ आषाढ मसान्त)

विवरण		यस वर्ष रू.	गत वर्ष रू.
१. व्याज तिर्नु नपर्ने खाताहरु			
क. चल्ती हिसाब			
१. स्वदेशी मुद्रामा			
१.१ नेपाल सरकार		-	-
१.२ 'क' वर्गको ईजाजत प्राप्त संस्थाहरु		-	-
१.३ अन्य ईजाजत प्राप्त वित्तीय संस्थाहरु		-	-
१.४ अन्य संगठित संस्थाहरु		-	-
१.५ व्यक्तिगत		-	-
१.६ अन्य		-	-
२. विदेशी मुद्रामा			
२.१ नेपाल सरकार		-	-
२.२ 'क' वर्गको ईजाजत प्राप्त संस्थाहरु		-	-
२.३ अन्य ईजाजत प्राप्त वित्तीय संस्थाहरु		-	-
२.४ अन्य संगठित संस्थाहरु		-	-
२.५ व्यक्तिगत		-	-
१.६ अन्य		-	-
ख. मार्जिन			
१. कर्मचारी जमानत		-	-
२. जमानत मार्जिन		-	-
३. प्रतितपत्र मार्जिन		-	-
ग. अन्य			
१. स्वदेशी मुद्रामा			
१.१ वित्तीय संस्थाहरु		-	-
१.२ अन्य संगठित संस्थाहरु		-	-
१.३ व्यक्तिगत		-	-
२. विदेशी मुद्रामा			
२.१ वित्तीय संस्थाहरु		-	-
२.२ अन्य संगठित संस्थाहरु		-	-
२.३ व्यक्तिगत		-	-
	व्याज तिर्नुनपर्ने खाताहरु जम्मा	-	-

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
२. व्याज तिर्नु पर्ने खाताहरू		
क. बचत हिसाब	५४,७५,८१,०१८	२९,३२,५७,६७८
१. स्वदेशी मुद्रामा	-	
१.१ संघ संस्थाहरू	३३,७८,३०,२१३	८,९३,६३,२०८
१.२ व्यक्तिगत	२०,९७,५०,८०५	२०,३८,९४,४७०
१.३ अन्य	-	-
२. विदेशी मुद्रामा		
२.१ संघ संस्थाहरू	-	-
२.२ व्यक्तिगत	-	-
२.३ अन्य	-	-
ख. मुद्दती हिसाब	१,२५,९१,६३,३१४	१,०९,०६,५९,४११
१. स्वदेशी मुद्रामा	-	
१.१ संघ संस्थाहरू	४५,०३,३४,३६४	४४,३७,७१,६७२
१.२ व्यक्तिगत	८०,८८,२८,९५०	६४,६८,८७,७३९
१.३ अन्य	-	-
२. विदेशी मुद्रामा		
२.१ संघ संस्थाहरू	-	-
२.२ व्यक्तिगत	-	-
२.३ अन्य	-	-
ग. मागेको बखत तिर्नुपर्ने हिसाब		
१. स्वदेशी मुद्रामा		
१.१ "क" वर्गको ईजाजत प्राप्त संस्थाहरू	-	-
१.२ अन्य ईजाजत प्राप्त वित्तीय संस्थाहरू	-	-
१.३ अन्य संगठित संस्थाहरू	-	-
१.४ व्यक्तिगत	-	-
१.५ अन्य	-	-
२. विदेशी मुद्रामा		
२.१ "क" वर्गको ईजाजत प्राप्त संस्थाहरू	-	-
२.२ अन्य ईजाजत प्राप्त वित्तीय संस्थाहरू	-	-
२.३ अन्य संगठित संस्थाहरू	-	-
२.४ व्यक्तिगत	-	-
२.५ अन्य	-	-
घ. सर्टिफिकेट अफ डिपोजिट		
१. संगठित संस्थाहरू	-	-
२. व्यक्तिगत	-	-
३. अन्य	-	-
व्याज तिर्नु पर्ने खाताहरू जम्मा	१,८०,६७,४४,३३२	१,३८,३९,१७,०८९
(१+२) जम्मा निक्षेप	१,८०,६७,४४,३३२	१,३८,३९,१७,०८९

अनुसूची - ४.६

भुक्तानी दिनुपर्ने विलहरू
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. स्वदेशी मुद्रा	-	-
२. विदेशी मुद्रा	-	-
जम्मा	-	-

अनुसूची - ४.७

अन्य दायित्व
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. पेन्सन/उपदान	-	-
२. कर्मचारी संचयकोष	-	-
३. कर्मचारी कल्याण कोष	१०,३३,१६१	-
४. कर्मचारी वोनश व्यवस्था	३१,८१,३१८	५१,६४,०८३
५. निक्षेपमा भुक्तानी दिन बाँकी ब्याज	१,०५,२३,८२२	३,१८,४५,५३०
६. सापटीमा भुक्तानी दिन बाँकी ब्याज	५,०३,६७१	-
७. पाकी नसकेको डिस्काउण्ट र कमिशन	-	-
८. सण्ट्री क्रेडिटर्स	३,८१,९०५	६,१२,२४५
९. शाखा मिलान हिसाब	-	९२,७००
१०. स्थगन कर दायित्व	-	-
११. भुक्तानी दिन बाँकी लाभांश	२३,९६,१७२	२६,०३०
१२. अन्य	४६,४६,१७४	४८,४५,३११
जम्मा	२,२६,६६,२२३	४,२५,८५,८९९

अनुसूची - ४.८

नगद मौज्जात
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. स्वदेशी मुद्रा (सिक्का समेत)	१,५७,३६,३७०	१,१४,२५,२८३
२. विदेशी मुद्रा	-	-
जम्मा	१,५७,३६,३७०	१,१४,२५,२८३

अनुसूची - ४.९

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात
(२०६८ आषाढ मसान्त)

विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु. मा			कुल रु.	गत वर्ष रु.
		भा.रु	परिवर्त्य वि.मु	जम्मा		
१. नेपाल राष्ट्र बैंक						
क. चल्ली खाता	६,३२,२४,९८४	-	-	-	६,३२,२४,९८४	३,०६,३४,१२२
ख. अन्य खाता		-	-	-	-	-

बैंक/वित्तीय संस्थामा रहेको मौज्जात
(२०६८ आषाढ मसान्त)

अनुसूची - ४.१०

विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रु.मा			कुल रु.	गत वर्ष रु.
		भा.रु	परिवर्त्य वि.मु	जम्मा		
१. स्वदेशी ईजाजतपत्र प्राप्त संस्थाहरू						
क. चल्ली खाता	४४,८२,५३२	-	-	-	४४,८२,५३२	२९,१२,६९६
ख. अन्य खाता	-	-	-	-	-	-
२. विदेशी बैंकहरू						
क. चल्ली खाता	-	-	-	-	-	-
ख. अन्य खाता	-	-	-	-	-	-
जम्मा	४४,८२,५३२	-	-	-	४४,८२,५३२	२९,१२,६९६

नोट: सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाहरू समर्थन पत्र अनुसारको कुल मौज्जात रु.४४,८२,५३२।- (गत वर्ष रु. २८,२९,३०१।-)

माग तथा अल्पसूचनामा प्राप्त हुने रकमहरू
(२०६८ आषाढ मसान्त)

अनुसूची - ४.११

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. स्वदेशी मुद्रामा	३३,२०,९६,२८२	२३,३६,३८,९५१
२. विदेशी मुद्रामा	-	-
जम्मा	३३,२०,९६,२८२	२३,३६,३८,९५१

नोट: सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाहरू समर्थन पत्र अनुसारको कुल मौज्जात रु. ३३,४८,३८,९७६।- (गत वर्ष रु. २३,५२,०१,६५२।-)

लगानी
(२०६८ आषाढ मसान्त)

अनुसूची - ४.१२

विवरण	प्रयोजन		यस वर्ष (रु.)	गत वर्ष (रु.)
	व्यापारिक	अन्य		
१. नेपाल सरकारको ट्रेजरी विल	-	-	-	-
२. नेपाल सरकारको वचतपत्र	-	-	-	४४,००,०००
३. नेपाल सरकारको अन्य ऋणपत्र	-	३,००,००,०००	३,००,००,०००	१,२५,००,०००
४. नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
५. विदेशी ऋणपत्र	-	-	-	-
६. स्वदेशी इजाजतपत्र प्राप्त संस्थाहरु	-	-	-	-
७. विदेशी बैंक	-	-	-	-
८. संगठित संस्थाहरुको शेयर	-	३,४०,२७,३७७	३,४०,२७,३७७	३,५१,०७,२२७
९. संगठित संस्थाहरुको डिवेन्चर तथा वण्डहरु	-	-	-	-
१०. अन्य लगानी (युवा स्वरोजगार कोषमा लगानी)	-	८,१४,०००	८,१४,०००	८,१४,०००
कुल लगानी	-	६,४८,४१,३७७	६,४८,४१,३७७	५,२८,२१,२२७
व्यवस्था	-	१,२०,२९,७७७	१,२०,२९,७७७	७१,१५,५९७
खुद लगानी	-	५,२८,११,६००	५,२८,११,६००	४,५७,०५,६३०

शेयर, डिवेन्चर तथा वण्डमा लगानी
(२०६८ आषाढ मसान्त)

अनुसूची - ४.१२ (क)

विवरण	परल मोल रु.	बजार मुल्यानुसार	व्यवस्था रकम रु.	गत वर्ष रु.
१. शेयर लगानी				
१.१ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को २५,००० कित्ता साधारण शेयर, प्रति शेयर रु.१००.०० ले चुक्ता	२५,००,०००	३३,२५,०००	-	२५,००,०००
१.२ कर्जा सूचना केन्द्र लि. को १,९४४ कित्ता साधारण शेयर, प्रति शेयर रु.१००.०० ले चुक्ता	९४,५००	९४,५००	नोट १	९४,५००
१.३ हिमालयन डिस्टिलरी लि. को १३,४१० कित्ता साधारण शेयर, प्रति शेयर ५० ले चुक्ता	६,७०,५००	६,७०,५००	-	६,७०,५००
१.४ नेशनल हाईड्रो पावर कं. लि. को ३१,२०० कित्ता साधारण शेयर, प्रति शेयर रु.१५६.५० ले चुक्ता	४८,८२,६६०	१३,४१,६००	३,५४१,०६०	५९,६२,५१०
१.५ वुटवल पावर कं. लि. को ७,२६० कित्ता साधारण शेयर मध्ये वोनश शेयर १,२६० कित्ता समेत प्रति शेयर रु.१,४५७.१० ले चुक्ता	८७,४२,५७७	५३,६५,१४०	३,३७७,४३७	८७,४२,५७७
१.६ चिलिमे हाईड्रो पावर कं. लि. को १४,६३० कित्ता साधारण शेयर, प्रति शेयर रु.१,१९.३७ ले चुक्ता	१,७१,३७,१४०	१,२०,२५,८६०	५१,११,२८०	१,७१,३७,१४०
२. डिवेन्चर तथा वण्ड लगानी				
२.१कम्पनी (प्रा.लि. र लि.)प्रतिशत डिवेन्चर तथा वण्ड, प्रति डिवेन्चर तथा वण्डरु ले	-	-	-	-
कुल लगानी	३,४०,२७,३७७	२,२८,२२,६००	१,२०,२९,७७७	३,५१,०७,२२७
३. जोखिम सम्बन्धी व्यवस्था	-	-	-	-
३.१ गत वर्ष सम्मको व्यवस्था	७१,१५,५९७	-	-	४३,३१,८८०
३.२ यस वर्षको थप र घट	४९,१४,१८०	-	-	२७,८३,७१७
कुल व्यवस्था	१,२०,२९,७७७			७१,१५,५९७
खुद लगानी	२,१९,९७,६००			२,७९,९१,६३०

१. कर्जा सूचना केन्द्र लि. को शेयर धितोपत्र विनिमय बजारमा सूचिकृत भएको छैन।

२. विगत ३ वर्ष भन्दा बढी समयदेखि नेशनल हाईड्रो पावर कं. लि. द्वारा लाभांश घोषणा तथा वितरण गरेको छैन।

ने.रा.बै. निर्देशन ४.१२.१

व्यापारिक लगानी (Held for Trading)

(२०६८ आषाढ मसान्त)

विवरण	परल मूल्य	पछिल्लो बजार मूल्य (क)	हालको बजार मूल्य (ख)	यस वर्ष कोष नाफा/ (नोक्सान) रकम (ख-क)	गत वर्ष नाफा/ (नोक्सान) रकम	कैफियत
१. नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-	-	-
२. नेपाल सरकारको बचतपत्र	-	-	-	-	-	-
३. नेपाल सरकारको अन्य ऋणपत्र	-	-	-	-	-	-
४. ने. रा. बैंकको ऋणपत्र	-	-	-	-	-	-
५. विदेशी ऋणपत्र	-	-	-	-	-	-
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर	-	-	-	-	-	-
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
९. विदेशी बैंक लगानी (Placement)	-	-	-	-	-	-
१०. Interbank Lending	-	-	-	-	-	-
११. अन्य लगानी	-	-	-	-	-	-
कूल लगानी	-	-	-	-	-	-

ने.रा.बै. निर्देशन ४.१२.२

भुक्तानी मितिसम्म धारण गर्ने लगानी (Held to Maturity)

(२०६८ आषाढ मसान्त)

विवरण	परल मूल्य (क)	हालसम्मको क्षति रकम (ख)	यस वर्षको क्षति रकम (ग)	यस वर्ष नाफा/ (नोक्सान) रकम (क-ख-ग)	गत वर्ष नाफा/ (नोक्सान) रकम	कैफियत
१. नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-	-	-
२. नेपाल सरकारको बचतपत्र	-	-	-	-	-	-
३. नेपाल सरकारको अन्य ऋणपत्र	३,००,००,०००	-	-	-	-	-
४. ने. रा. बैंकको ऋणपत्र	-	-	-	-	-	-
५. विदेशी ऋणपत्र	-	-	-	-	-	-
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर	-	-	-	-	-	-
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
९. विदेशी बैंक लगानी (Placement)	-	-	-	-	-	-
१०. अन्य लगानी	८,१४,०००	-	-	-	-	-
कूल लगानी	३,०८,१४,०००	-	-	-	-	-

ने.रा.बै. निर्देशन ४.१२.३

बिक्रीको लागि उपलब्ध लगानी (Available for Sale)

(२०६८ आषाढ मसान्त)

विवरण	परल मूल्य	पछिल्लो बजार मूल्य (क)	हालको बजार मूल्य (ख)	यस वर्ष कोष समायोजन रकम (ख-क)	गत वर्ष नाफा/ (नोक्सान) रकम	कैफियत
१. नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-	-	-
२. नेपाल सरकारको बचत पत्र	-	-	-	-	-	-
३. नेपाल सरकारको अन्य ऋणपत्र	-	-	-	-	-	-
४. नेपाल राष्ट्र बैंक ऋणपत्र	-	-	-	-	-	-
५. विदेशी ऋणपत्र	-	-	-	-	-	-
६. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको शेयर	३,४०,२७,३७७	२,९२,३७,९३०	२,२८,२२,६००	(६४,१४,५३०)	-	-
७. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाको डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
८. स्वदेशी संगठित संस्थाको शेयर, डिबेन्चर तथा बण्ड	-	-	-	-	-	-
९. विदेशी बैंक लगानी (Placement)	-	-	-	-	-	-
१०. अन्य लगानी	-	-	-	-	-	-
कूल लगानी	३,४०,२७,३७७	२,९२,३७,९३०	२,२८,२२,६००	(६४,१४,५३०)	-	-

कर्जा, सापट तथा बिल खरिद वर्गीकरण र सोको लागि व्यवस्था
(२०६८ आषाढ मसान्त)

विवरण	कर्जा						खरिद तथा डिस्काउण्ट गरिएको बिल		गत वर्ष रू.
	स्वदेशी			जम्मा	स्वदेशी विदेशी जम्मा	यस वर्ष रू.	गत वर्ष रू.		
	प्रा.क्षे./विपन्न वर्ग	अन्य	विदेशी						
	विमित	अविमित							
१. सक्रिय कर्जा सापट (Performing)									
१.१ असल	-	१,७१,०४,१६,२७५	-	१,७१,०४,१६,२७५	-	-	१,७१,०४,१६,२७५	१,३०,८९,२४,६८९	
२. निष्क्रिय कर्जा सापट (Non Performing)									
२.१ कमसल	-	-	-	-	-	-	-	-	
२.२ असलको पुनरतालिकीकरण/पुनरसंरचना	-	-	-	-	-	-	-	-	
२.३ शंकास्पद	-	-	-	-	-	-	-	-	
२.३ खराब	-	१,३६,३५,४८३	-	१,३६,३५,४८३	-	-	१,३६,३५,४८३	५१,५१,२७८	
(क) कुल कर्जा	-	१,७२,४०,८१,७५८	-	१,७२,४०,८१,७५८	-	-	१,७२,४०,८१,७५८	१,३१,४०,७५,९६७	
३. कर्जा नोक्सानी व्यवस्था									
३.१ असल	-	१,७१,०४,१६,३	-	१,७१,०४,१६३	-	-	१,७१,०४,१६३	१,३०,८९,२४७	
३.२ पुनरतालिकीकरण/पुनरसंरचना	-	-	-	-	-	-	-	-	
३.३ कमसल	-	-	-	-	-	-	-	-	
३.४ शंकास्पद	-	-	-	-	-	-	-	-	
३.५ खराब	-	१,३६,३५,४८३	-	१,३६,३५,४८३	-	-	१,३६,३५,४८३	५१,५१,२७८	
(ख) कुल व्यवस्था	-	३,०७,६९,६४६	-	३,०७,६९,६४६	-	-	३,०७,६९,६४६	१,८२,४०,५२५	
४. गत वर्ष सम्मको व्यवस्था									
४.१ असल	-	१,३०,८९,२४७	-	१,३०,८९,२४७	-	-	१,३०,८९,२४७	१,०७,७६,०९९	
४.२ पुनरतालिकीकरण/पुनरसंरचना	-	-	-	-	-	-	-	७६,३९३	
४.३ कमसल	-	-	-	-	-	-	-	-	
४.४ शंकास्पद	-	-	-	-	-	-	-	-	
४.५ खराब	-	५१,५१,२७८	-	५१,५१,२७८	-	-	५१,५१,२७८	५१,५१,२७८	
(ग) गत वर्ष सम्मको कुल व्यवस्था	-	१,८२,४०,५२५	-	१,८२,४०,५२५	-	-	१,८२,४०,५२५	१,६७,७५,६५८	
(घ) गत वर्षको व्यवस्थाबाट फिर्ता	-	-	-	-	-	-	-	-	
(ङ) यस वर्षको थप व्यवस्था	-	१,२५,२९,१२१	-	१,२५,२९,१२१	-	-	१,२५,२९,१२१	१४,६४,८६७	
यस वर्षको खुद थपघट	-	१,६९,३३,१२,११२	-	१,६९,३३,१२,११२	-	-	१,६९,३३,१२,११२	१,२९,५८,३५,४४२	
खुद कर्जा (क-ख)									

अनुसूची - ४.१३ (क)

कर्जा, सापट र विल्स खरीदको सुरक्षण
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) सुरक्षित		
१. चल/अचल सम्पत्तिको सुरक्षणमा	१,६४,९३,४६,६६९	१,२६,८३,५७,७९७
२. स्वदेशी ईजाजत प्राप्त संस्थाको जमानतमा	-	-
३. सरकारी जमानतमा	-	-
४. अन्तरराष्ट्रिय श्रेणीकृत बैंकको जमानतमा	-	-
५. निर्यात कागजात (Export Document) को सुरक्षणमा	-	-
६. मुद्दती रसीदको सुरक्षणमा	-	-
(क) संस्थाको आफ्नो मुद्दती रसिदको सुरक्षण	७,४७,३५,०८९	४,५७,१८,१७०
(ख) अन्य ईजाजत पत्र प्राप्त संस्थाको मुद्दतीको सुरक्षण	-	-
७. सरकारी ऋणपत्रको सुरक्षणमा	-	-
८. काउण्टर जमानतमा	-	-
९. व्यक्तिगत जमानतमा	-	-
१०. अन्य सुरक्षणमा	-	-
(ख) असुरक्षित		
जम्मा	१,७२,४०,८१,७५८	१,३१,४०,७५,९६७

अनुसूची - ४.१४

स्थिर सम्पत्ति
(२०६८ आषाढ मसान्त)

विवरण	सम्पत्ति					गत वर्ष रू.
	भवन	परिवहन साधन (१)	मेशिनरी (२)	कार्यालय सामान (३)	अन्य (४)	
१. परल मोल						
क) गतवर्षको मौज्दात	-	८२,७५,४४९	६२,४७,८००	१७,०१,४७८	४४,८८,२४९	२,०७,१२,९७६
ख) यस वर्ष थप	-	३,२३,८००	६,०४,९४०	२०,०१,६३०	१८,७४,०१७	४८,०४,३८७
ग) यस वर्ष पुनर्मूल्यांकन/पुनर्लेखन	-	-	-	-	-	-
घ) यस वर्षको विक्री	-	(६,०६,६६७)	-	-	-	(६,०६,६६७)
ड) यस वर्षको अपलेखन	-	-	-	-	-	-
कुल (क+ख+ग+घ+ड) परल मोल	-	७९,९२,५८२	६८,५२,७४०	३७,०३,१०८	६३,६२,२६६	२,४९,१०,६९६
२. हास कट्टी						
क) गतवर्ष सम्मको	-	५२,१३,९३५	३२,००,८६९	९,५७,३७७	१९,१६,१३१	१,१२,८८,३१२
ख) यस वर्षको	-	६,२५,८२५	१०,६६,३७३	२,८५,५५९	७,४१,१९९	२७,१८,९५६
ग) हास कट्टी पुनर्मूल्यांकन/पुनर्लेखन	-	-	-	-	-	-
घ) हास कट्टी रकम समायोजन/फिर्ता	-	(१,७७,९५६)	-	-	-	(१,७७,९५६)
कुल हासकट्टी	-	५६,६१,८०४	४२,६७,२४२	१२,४२,९३६	२६,५७,३३०	१,१२,८८,३१२
३. बुक भ्यालु (WDV) (१-२)	-	२३,३०,७७८	२५,८५,४९८	२४,६०,१७२	३७,०४,९३६	१,१०,८१,३८४
४. जग्गा	-	-	-	-	-	३,७६,२२,०००
५. पूँजीगत निर्माण (पूँजीकरण गरिनपने)	-	-	-	-	-	-
६. लीज होल्ड सम्पत्ति	-	-	-	-	-	-
जम्मा (३+४+५+६)	-	२३,३०,७७८	२५,८५,४९८	२४,६०,१७२	३७,०४,९३६	४,८७,०३,३८४
						९४,२४,६६४

अनुसूची - ४.१५

गैर बैकिङ्ग सम्पत्ति
(२०६८ आषाढ मसान्त)

ऋणी वा पार्टीको नाम ठेगाना	गैर बैकिङ्ग सम्पत्ति सकार गरेको मिति	कुल गैर बैकिङ्ग सम्पत्ति विवरण रु.	नोक्सानी व्यवस्था		खुद गैर बैकिङ्ग सम्पत्ति रु.	गत वर्ष रु.
			प्रतिशत	रकम रु.		
ज्ञानेन्द्र दास श्रेष्ठ	१४ जुलाई २००६	२,४८,६७५	१००	२,४८,६७५	-	-
विद्या ट्रेड लिंकस्	१५ मे २००९	१७,३५,९५६	१००	१७,३५,९५६	-	-
दुण्डिराज ट्रेडर्स	१५ मे २००९	१,८७,५००	१००	१,८७,५००	-	-
सुनिता सेरचन गुरुड	१६ मार्च २०११	२२,७७,६७१	१००	२२,७७,६७१	-	-
भुपाल तामाङ्ग	०३ जुलाई २०११	३३,९१,१३३	१००	३३,९१,१३३	-	-
लक्ष्मी प्रसाद लिम्बू	०३ जुलाई २०११	३०,२३,१९६	१००	३०,२३,१९६	-	-
शिव राम खड्का	०३ जुलाई २०११	४७,८४,५०३	१००	४७,८४,५०३	-	-
कपिल देव के.सी.	०३ जुलाई २०११	३५,९८,०७५	१००	३५,९८,०७५	-	-
कुल जम्मा रु		१,९२,४६,७०९		१,९२,४६,७०९	-	-

अनुसूची - ४.१६

अन्य सम्पत्ति
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. मसलन्द मौज्दात	९,३८,३४१	३,१४,९१८
२. लगानीमा असुल गर्न बाँकी आम्दानी	१,१८,७५०	३८,७९२
३. कर्जामा असुल गर्न बाँकी व्याज	१,५२,२८,९४२	४९,८३,९९५
न्यून व्याज मुलतवी हिसाब	(१,०६,२०,९०६)	(४९,८३,९९५)
४. असुल गर्न बाँकी कमिसन	-	-
५. सण्डी डेटर्स	११,४०,४३१	९,१५,१४९
६. कर्मचारी सापटी र पेशकी	११,५१,०००	१२,०३,८६८
७. अग्रिम भुक्तानी	२,१८,९३५	२,५५,०८५
८. मार्गस्थ नगद	-	-
९. मार्गस्थ अन्य (चेक समेत गरेर)	-	२,७९,०४३
१०. विना सूचना ड्राफ्टको भुक्तानी	-	-
११. अपलेखन हुन बाँकी खर्च (शेयर निस्कासन)	१,९३,९५६	२,९०,९३४
१२. शाखा मिलान हिसाव	-	-
१३. स्थगन कर सम्पत्ति	८५,४४,८७१	२७,३६,९९६
१४. अन्य	४,६८,६८०	७,२५,९३१
जम्मा	१,७३,८३,०००	६७,६०,७१६

अन्य सम्पत्ति (थप विवरण)
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्षको रू.			जम्मा	गत वर्ष रू.
	१ वर्ष सम्म	१ वर्ष देखि ३ वर्षसम्म	३ वर्ष भन्दा माथि		
१. कर्जामा असुल गर्न बाँकी ब्याज	१,४६,४३,३५३	५,८५,५८९	-	१,५२,२८,९४२	४९,८३,९९५
२. विना सूचना ड्राफ्टको भुक्तानी	-	-	-	-	-
३. शाखा मिलान हिसाब	-	-	-	-	-
४. स्वदेशी विदेशी एजेन्सी हिसाब	-	-	-	-	-

सम्भावित दायित्वहरू
(२०६८ आषाढ मसान्त)

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको	-	-
२. प्रतितपत्रहरू (पुरा रकम)	-	-
(क) ६ महिना भन्दा कम अवधिको	-	-
(ख) ६ महिना भन्दा वढि अवधिको	-	-
३. पुनः डिस्काउण्ट गरिएका विलहरू	-	-
४. म्याद नाघि नसकेको ग्यारेन्टी/वण्ड	-	-
(क) विड वण्ड	-	-
(ख) परफरमेन्स वण्ड	-	-
(ग) अन्य ग्यारेन्टी/वण्ड	१,२०,६३,०००	६,५९,००,०००
५. चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी	-	-
६. फरवार्ड एक्स्चेन्ज कन्ट्राक्टको बाँकि दायित्वहरू	-	-
७. कलेक्सनमा रहेका विलहरू	-	-
८. मञ्जुरी तथा समर्थन (Acceptance & Endorsement)	-	-
९. प्रत्याभूति प्रतिबद्धता (Underwriting Commitment)	-	-
१०. अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrecoverable Loan Commitment)	-	-
११. अन्तर्राष्ट्रिय श्रेणीकृत बैंकको काउण्टर ग्यारेन्टीमा दिईएको ग्यारेन्टी	-	-
१२. अग्रिम भुक्तानी ग्यारेन्टी (Advance Payment Guarantee)	-	-
१३. कर्जा प्रवाहको लागि वित्तीय जमानत (Financial Guarantee)	-	-
१४. आयकर वापत सम्भावित दायित्व (Contingent Liabilities on Income Tax)	-	-
जम्मा	१,२०,६३,०००	६,५९,००,०००

अनुसूची - ४.१८

व्याज आम्दानी
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. कर्जा सापट र अधिविकर्षमा	-	-
१. कर्जा सापट	२६,०५,१८,६४३	१६,६८,४८,२९२
२. अधिविकर्ष	-	-
ख. लगानीमा	-	-
१. नेपाल सरकारको सुरक्षणपत्र	-	-
(क) ट्रेजरी विल्स	७,५६,४००	-
(ख) विकास ऋण पत्र	-	-
(ग) राष्ट्रिय वचत पत्र	१९,१२,२३७	५,८५,८८७
२. विदेशी ऋणपत्र	-	-
(क)	-	-
(ख)	-	-
३. नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-
४. डिभेन्चर तथा वण्डहरु	-	-
५. अन्तर बैंक लगानीमा व्याज	-	-
(क) बैंक/वित्तीय संस्थाहरु	२१,४४१	७,५४,११०
(ख) अन्य संस्थाहरु	-	-
ग. एजेन्सी मौज्दातमा	-	-
१. स्वदेशी बैंक/वित्तीय संस्थाहरु	-	-
२. विदेशी बैंकहरु	-	-
घ. माग तथा अल्प सूचनामा प्राप्त हुने मौज्दातमा	-	-
१. स्वदेशी बैंक/वित्तीय संस्थाहरु	२,१९,७४,४४६	२,०४,६२,००६
२. विदेशी बैंकहरु	-	-
ङ. अन्यमा	-	-
१. सर्टिफिकेट अफ डिपोजिट	-	-
२. अन्तर बैंक/वित्तीय संस्था कर्जा	-	-
३. अन्य	-	-
जम्मा	२८,५१,८३,१६७	१८,८६,५०,२९५

व्याज खर्च

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. निक्षेप दायित्वमा	-	-
१. मुद्दती निक्षेप	-	-
१.१ स्वदेशी मुद्रा	१६,२२,७८,९५७	९,७१,६०,२८१
१.२ विदेशी मुद्रा	-	-
२. बचत निक्षेप	-	-
१.१ स्वदेशी मुद्रा	३,४०,९४,८८१	२,५२,९१,१४९
१.२ विदेशी मुद्रा	-	-
३. मागेको बखत तिर्नुपर्ने निक्षेप	-	-
१.१ स्वदेशी मुद्रा	-	-
१.२ विदेशी मुद्रा	-	-
४. सर्टिफिकेट अफ डिपोजिट्स	-	-
ख. कर्जा सापटमा	-	-
१. ऋणपत्र तथा वण्ड	-	-
२. नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	-	-
३. अन्तर बैंक/वित्तीय संस्था कर्जा	१,३९,०३,१२५	४४,२२,९७९
४. अन्य संगठित संस्था	-	-
५. अन्य कर्जा	-	-
ग. अन्यमा	-	-
१. क्रमिक बचत	३०,२१४	१४,०८१
२. संचयकोष निक्षेप	४,८२,१४६	७६,१२२
जम्मा	२१,०७,८९,३२३	१२,६९,६४,६१२

अनुसूची - ४.२०

कमिशन तथा डिस्काउन्ट

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
क. विल्स खरीद तथा डिस्काउण्ट	-	-
१. स्वदेशी	-	-
२. विदेशी	-	-
ख. कमिशन	-	-
१. प्रतितपत्र	-	-
२. जमानत पत्र	१,१४,७७३	४,५३,७५८
३. कलेक्सन फी	-	-
४. रेमिटेन्स फी	२२,९९२	३९,८०२
५. क्रेडिट कार्ड	-	-
६. शेयर प्रत्याभूति/निष्काशन	३,७७०	८,२००
७. सरकारी कारोवार वापत	१,०८,०९०	२,२२,४५३
८. इ.प्रा. कमीशन वापत	-	-
९. वट्टा आम्दानी (विमा)	१,४०,५८२	२,०३,४७६
ग. अन्य	६,५५,८५९	१४,२७,७५७
जम्मा	१०,४६,०६६	२३,५५,४४६

अनुसूची - ४.२१

अन्य सञ्चालन आम्दानी

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. सेफ डिपोजिट भल्टको भाडा	-	-
२. क्रेडिट कार्ड निष्काशन तथा नवीकरण	-	-
३. ATM कार्ड निष्काशन तथा नवीकरण	-	-
४. टेलेक्स/टि.टि.	-	-
५. सेवा शुल्क	१,६४,८१,५०१	१,६९,९९,३०१
६. नवीकरण शुल्क	-	-
७. अन्य	२,३९,७२३	२,५३,६८८
जम्मा	१,६७,२१,२२४	१,७२,५२,९८९

अनुसूची - ४.२२

सटही घटबढ आम्दानी/नोक्सान
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
(क) विनिमय दरमा भएको फरकबाट	-	-
(ख) विदेशी मुद्रा कारोबारबाट (बट्टा बाहेक)	-	-
जम्मा आम्दानी / (नोक्सान)	-	-

अनुसूची - ४.२३

कर्मचारी खर्च
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. तलब	५४,१४,२०५	४३,४४,४०९
२. भत्ता	२८,२२,४७७	१७,२८,४७०
३. सञ्चयकोषमा थप	५,११,९१३	४,१२,४३६
४. तालिम खर्च	१०,७०५	६४,२९४
५. पोशाक	२,६१,३१८	२,२७,६०३
६. औषधोपचार	५,९८,५०४	४,८२,८२४
७. बीमा	-	-
८. पेन्सन तथा उपदान व्यवस्था	१९,७८,६५३	४,४५,७१३
९. अन्य		
क) दशैं खर्च	५,९२,०४०	४,६८,४३०
ख) विदा वापतको तलब	५,३८,५७४	३,७१,७२८
ग) टिफिन खर्च	३,७५,०६०	२,९९,२६९
जम्मा	१,३१,०३,४४९	८८,४५,१७६

अनुसूची - ४.२४

अन्य सञ्चालन खर्च
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. घर भाडा	१४,२९,१००	११,४०,५२९
२. बत्ती विजुली र पानी	४,३६,९५५	३,६७,१२१
३. मर्मत तथा संभार		
क) भवन	२९,६६२	१७,९७३
ख) सवारी साधन	३,६३,१६७	२,७१,००४
ग) अन्य	१५,८९६	१,३९,५५९
४. विमा	३,४८,३३९	४,१०,२४०
५. पोष्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	८,७९,९४४	६,४५,७९९
६. कार्यालय उपकरण फर्निचर र सम्भार	१,२१,२०१	१५,९६७
७. भ्रमण भत्ता र खर्च	३,४४,२६३	२,३५,४६४
८. मसलन्द र छपाई	५,६५,८२०	५,०१,६६६
९. पत्रपत्रिका तथा पुस्तक	३५,९६५	१५,९१०
१०. विज्ञापन तथा प्रवर्धन	३,९७,२७८	१०,५९,७४३
११. कानुनी खर्च	१,०८,०००	१,०१,८८०
१२. चन्दा	३६,४२०	११,५००
१३. सञ्चालक समिति सम्बन्धि खर्च		
क) बैठक भत्ता	३,९२,०००	४,४५,०००
ख) अन्य खर्च	२,३१,६४३	२,३५,३२०
१४. साधारण सभा तथा वार्षिकोत्सव सम्बन्धी खर्च	९,५८,५१३	२,०९,८३२
१५. लेखा परीक्षण सम्बन्धि		
क) बाह्य लेखापरीक्षण शुल्क	६६,०००	६६,०००
ख) आन्तरीक लेखापरीक्षण शुल्क	६०,०००	५६,५००
ग) अन्य खर्च	१,१८,१३७	९०,०३०
१६. रकम स्थानान्तरण कमिशन	-	-
१७. स्थीर सम्पत्तिमा ट्वासकट्टी	२७,१८,९५६	२६,९९,८५९
१८. पूर्व सञ्चालन खर्च अपलेखन	-	-
१९. शेयर निष्कासन खर्च	९६,९७८	१,७२,८१५
२०. प्राविधिक सेवा सोधभर्ना (कम्प्युटर सिस्टम सपोर्ट खर्च)	१,९५,५००	६६,७१५
२१. मनोरन्जन तथा पब्लिक रिलेसन खर्च	१,७९,६६८	१,७९,८६९
२२. अपलेखन खर्च	-	२७,५४५
२३. सुरक्षा तथा सरसफाई	५,७४,५२८	४,२१,४५०
२४. कर्जा सुरक्षण प्रिमियम	-	-
२५. कमीसन र डिस्काउण्ट	-	-
२६. अन्य	१८,२५,४९१	१,२०९,३५९
जम्मा	१,२५,२९,४२४	१,०८,१४,६४८

अनुसूची - ४.२५

सम्भावित नोक्सानी व्यवस्था

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धि	१,२५,२९,१२१	१४,६४,८६७
२. लगानी नोक्सानी व्यवस्थामा भएको वृद्धि	४९,१४,१८०	२७,८३,७१७
३. गैर बैकिङ्ग सम्पत्ती नोक्सानी व्यवस्था	१,४४,२६,९८०	१४,४२,५९२
४. अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-	-
जम्मा	३,१८,७०,२८१	५६,९१,१७६

अनुसूची - ४.२६

गैर सञ्चालन आम्दानी/नोक्सान

मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. लगानी विक्रीबाट आम्दानी/(नोक्सानी)	(७,३५,७०४)	-
२. सम्पत्ति विक्रीबाट आम्दानी/(नोक्सानी)	१,११,२८९	-
३. लाभांश	९,६०,९३७	६,२६,७९९
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत		
क. तोकिएको शाखाहरुको नोक्सान बापत क्षतिपूर्ति	-	-
ख. ब्याज क्षतिपूर्ति	-	-
ग. सटही काउण्टर	-	-
५. अन्य	-	-
खुद गैर सञ्चालन आम्दानी/(नोक्सानी)	३,३६,५२२	६,२६,७९९

अनुसूची - ४.२७

सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. कर्जा नोक्सानी व्यवस्था बाट फिर्ता	-	-
३. गैर बैकिङ्ग सम्पत्ती नोक्सानी व्यवस्था बाट फिर्ता	-	-
२. लगानी व्यवस्था बाट फिर्ता	-	-
४. अन्य सम्पत्तिको व्यवस्था बाट फिर्ता	-	-
जम्मा	-	-

अनुसूची - ४.२८

असामान्य कारोबारहरुबाट भएको आम्दानी/खर्च
मिति २०६७ श्रावण १ देखि २०६८ आषाढ ३२ सम्म

विवरण	यस वर्ष रू.	गत वर्ष रू.
१. अपलेखन भएको कर्जाको असुली	-	२,३५,०००
२. स्वेच्छिक अवकाश खर्च	-	-
३. असुली हुन नसकेको कर्जाको अपलेखन (४.२८क)	-	-
४. अन्य आम्दानी/(खर्च)	-	-
जम्मा	-	२,३५,०००

अनुसूची - ४.२८ (क)

अपलेखित कर्जाको विवरण
आर्थिक वर्ष २०६७/६८

कर्जा प्रकार	अपलेखन गरिएको रकम	धितोको प्रकार तथा रकम	धितो मुल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी/तह	कर्जा असुलीका लागि भए गरेका प्रयास	कैफियत
१. चालु पूँजी कर्जा	-	-	-	-	-	-
२. परियोजना कर्जा	-	-	-	-	-	-
३. स्थीर पूँजी कर्जा	-	-	-	-	-	-
४. व्यक्तिगत कर्जा	-	-	-	-	-	-
५. अन्य कर्जा	-	-	-	-	-	-
कुल कर्जा	-	-	-	-	-	-

अनुसूची - ४.२१

संचालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी शेयरहोल्डरहरूलाई गएको कर्जा सापट विवरण
२०६८ साल आषाढ मसान्त

खरीद तथा डिस्काउन्ट गरिएका विलहरू र कर्जा, सापट तथा अधिविकर्षमा प्रवाहित कूल रकममध्ये संचालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयरहोल्डरहरू र निजहरूको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा म्यानेजिङ एजेन्ट भएको कुनै संस्था वा कम्पनीलाई गएको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/संचालक/ कार्यकारी प्रमुखको नाम	गत वर्ष सम्मको बाँकी		यस वर्षको असुली		यस वर्ष थप कर्जा	आषाढ मसान्त सम्म बाँकी	
	सौंवा	व्याज	सौंवा	व्याज		सौंवा	व्याज
(क) संचालक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ख) कार्यकारी प्रमुख							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ग) संस्थापक							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
घ) कर्मचारी							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
(ङ) शेयरधनीहरू							
१.	-	-	-	-	-	-	-
२.	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-

कम्पनीको नियमावली बमोजिम कर्मचारीलाई दिइएको सहूलियत कर्जा अनुसूची ४.१६(६) मा कर्मचारी पेशिक तथा सापटी अन्तर्गत देखाइएको छ ।

अनुसूची - ४.३०

पूँजीकोष तालिका
(२०६८ आषाढ मसान्त)

(रु. हजारमा)

विवरण	यस वर्ष रु. आषाढ २०६८	गत वर्ष रु. आषाढ २०६७
क) प्राथमिक पूँजी		
१) चुक्ता पूँजी (साधारण शेयर)	१,६८,३५६	१,४६,१६६
२) प्रस्तावित वोनश शेयर	-	२१,९२५
३) शेयर प्रिमियम	१२०	१२०
४) फिर्ता नहुने अग्राधिकार शेयर	-	-
५) साधारण जगेडा कोष	३२,६२०	२८,२२६
६) सञ्चित नाफा/(नोक्सान)	१२,९६२	१,८७०
७) वासलातमा देखाईएको चालु आ.व.को नाफा नोक्सान हिसाबको रकम	-	-
८) पूँजी फिर्ता जगेडा कोष	-	-
९) पूँजी समायोजन कोष	-	-
१०) कल्स इन एडभान्स	-	-
११) अन्य स्वतन्त्र कोषहरु	८,५४५	२,७३७
घटाउने:		
ख्याति (Goodwill) वापतको रकम	-	-
सीमा भन्दा बढि शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम	-	-
वित्तिय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	-	-
अवास्तविक सम्पत्ती (Fictitious Asset)	(१९४)	(२९१)
यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम	-	-
सीमाभन्दा बढी आवास भवन निर्माण तथा जग्गा विकाशमा गरेको लगानी	-	-
तोकिएको समय भित्र विक्री वितरण गर्न नसकेको शेयर प्रत्याभूती	(६७१)	(६७१)
प्रचलित ऐन तथा कानुनले प्रतिबन्ध गरेको व्यक्ति तथा समूहहरुलाई प्रदान गरेको कर्जा तथा सुविधा:	-	-
जम्मा रु.	२,२१,७३८	२,००,०८१
ख) पूरक पूँजी		
१) असल कर्जाको लागि गरिएको व्यवस्था	१७,१०४	१३,०८९
२) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	-	-
३) हाईब्रिड पूँजी उपकरणहरु	-	-
४) सुरक्षण नराखेको सहायक आवधिक ऋण	-	-
५) सटही समिकरण कोष	-	-
६) सम्पत्ती पुनर्मूल्यांकन कोष	-	-
७) लगानी समायोजन कोष	६७९	-
जम्मा रु.	१७,७८३	१३,०८९
ग) जम्मा पूँजीकोष (क+ख)	२,३९,५२१	२,१३,१७०
घ) जोखिम भारित सम्पत्तीको आधारमा कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष		
पूँजीकोष (११ प्रतिशत)	१२.८२	१४.८६
प्राथमिक पूँजी (५.५ प्रतिशत)	११.८७	१३.९५
पूँजीकोष (अधिक/न्यून) (..... प्रतिशतले)	१.८२	३.८६
प्राथमिक पूँजी (अधिक/न्यून) (..... प्रतिशतले)	६.३७	८.४५

जोखिम भारित सम्पत्ति विवरण तालिका
(२०६८ आषाढ मसान्त)

(रु. हजारमा)

वासलात बमोजिमको सम्पत्ति (On-Balance Sheet Assets)	भार	यस वर्ष		गत वर्ष	
		रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
(क) वासलात भित्रका सम्पत्ति (On-Balance Sheet Assets)					
नगद मौज्जात	०	१५,७३६	-	११,४२५	-
सुन (विनिमय योग्य)	०	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	०	६३,२२५	-	३०,६३४	-
नेपाल सरकारको ऋणपत्रमा गरिएको लगानी	०	३०,०००	-	१६,९००	-
नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरिएको लगानी	०	-	-	-	-
आफ्नै मुद्दती रसीदको धितोमा पूर्ण सुरक्षित हुनेगरी प्रदान गरिएको मुद्दती रसीद धितो कर्जा	०	७४,७३५	-	४५,७१८	-
सरकारी ऋणपत्रको धितोमा पूर्ण सुरक्षित हुनेगरी प्रदान गरिएको कर्जा	०	-	-	-	-
वचत पत्रको पाउनुपर्ने ब्याज रकम (Accrued Amount)	०	११९	-	३९	-
विपन्न वर्ग कर्जा अन्तर्गत गणना हुने युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा "ख" र "ग" वर्गका ईजाजत प्राप्त संस्थाले जम्मा गरेको रकम	०	८१४	-	८१४	-
स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुमा रहेको मौज्जात	२०	४,४८३	८९७	२,९१३	५८३
अन्य बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती रसीदको धितोमा पूर्ण सुरक्षित हुनेगरी प्रदान गरिएको कर्जा	२०	-	-	-	-
विदेशी बैंकमा रहेको मौज्जात	२०	-	-	-	-
मागेको बखत प्राप्त हुने रकम (Money at Call)	२०	३,३२,०९६	६६,४१९	२,३३,६३९	४६,७२८
अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) ईजाजत प्राप्त संस्थाको ग्यारेण्टीमा गएको कर्जा	२०	-	-	-	-
अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) बैंकमा गरेको अन्य लगानी	२०	-	-	-	-
अन्तर बैंक सापटी	२०	-	-	-	-
शेयर, डिभेन्चर एवम् बण्डमा भएको लगानी	१००	३४,०२७	३४,०२७	३५,१०७	३५,१०७
अन्य लगानीहरु	१००	-	-	-	-
कर्जा, सापट तथा विल्स खरीद/डिस्काउण्ट समेत (कुल रकम)	१००	१६,०९,६७४	१६,०९,६७४	१२,६८,३५८	१२,६८,३५८
स्थिर सम्पत्तिहरु	१००	४८,७०३	४८,७०३	९,४२५	९,४२५
पाउनुपर्ने खुद अन्य ब्याज रकम कुल पाउनुपर्ने ब्याज रकम - सरकारी ऋणपत्रको ब्याज - ब्याज मुलतवी	१००	४,६०८	४,६०८	-	-
अन्य सबै सम्पत्तिहरु (खुद अग्रिम कर दाखिला बाहेक)	१००	३१,७०९	३१,७०९	८,६०३	८,६०३
सीमा नाधेको रियल स्टेट/आवासीय घर कर्जा	१५०	३९,६७३	५९,५१०	-	-
(क) जम्मा		२२,८९,६०२	१८,५५,५४७	१६,६३,५७५	१३,६८,८०४
(ख) वासलात बाहिरका कारोवारहरु (Off-Balance Sheet Items)					
विल्स कलेक्सन	०	-	-	-	-
अग्रिम विदेशी विनिमय सम्झौता	१०	-	-	-	-
६ महिना भन्दा कम अवधिको प्रतितपत्र (पुरै रकम)	२०	-	-	-	-
अन्तर्राष्ट्रिय श्रेणीकृत (Rated) विदेशी ईजाजतपत्र प्राप्त संस्थाको काउन्टर ग्यारेण्टीमा जारी गरिएको ग्यारेण्टी	२०	-	-	-	-
६ महिना भन्दा बढि अवधिको प्रतितपत्र (पुरै रकम)	५०	-	-	-	-
विडवण्ड, परफरमेन्सवण्ड र प्रत्याभूति (Underwriting) सम्बन्धी प्रतितपत्र	५०	-	-	-	-
पुन खरिद गर्ने शर्तमा विक्री गरेको कर्जा	५०	-	-	-	-
अग्रिम भुक्तानी ग्यारेण्टी (Advance Payment Guarantee)	१००	१२,०६३	१२,०६३	६५,९००	६५,९००
वित्तीय तथा अन्य जमानत (Financial & Other Guarantee)	१००	-	-	-	-
अपरिवर्त्य कर्जा प्रतिवद्धता (Irrevocable Loan Commitment)	१००	-	-	-	-
आयकर वापत सम्भावित दायित्व	१००	-	-	-	-
Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरु	१००	-	-	-	-
भुक्तानीका लागि दावी परेको जमानत (Unpaid Guarantee Claims)	२००	-	-	-	-
(ख) जम्मा		१२,०६३	१२,०६३	६५,९००	६५,९००
कुल जोखिम भारित सम्पत्तिको जम्मा (क) + (ख)		२३,०१,६६५	१८,६७,६१०	१७,२९,४७५	१४,३४,७०४

प्रमुख सुचकाङ्क
कम्तीमा विगत ५ वर्षको परिसूचकहरू

विवरण	सूचकाङ्क	आ.व. २०६३/६४	आ.व. २०६४/६५	आ.व. २०६५/६६	आ.व. २०६६/६७	आ.व. २०६७/६८
१. खुद नाफा/कुल आम्दानी प्रतिशत	प्रतिशत	२०.३७	२२.०३	१९.३८	१७.३६	७.२५
२. प्रति शेयर आम्दानी	रु.	३१.२१	३२.१४	२२.२६	२१.५७	१३.०५
३. प्रति शेयर बजार मूल्य	रु.	३००.००	७४०.००	४९३.००	३२२.००	२८९.००
४. मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	९.६१	२३.०२	२२.१४	१४.९३	२२.१४
५. शेयर पूँजीमा लाभांश (बोनस सहित)	प्रतिशत	१३.१६	३१.५७	१५.७९	२०.००	-
६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	०.६६	१.५७	०.७९	५.००	-
७. ब्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	१३.३१	१३.३७	११.७०	१४.३६	१६.५४
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	९.२४	६.८६	८.६१	६.०३	५.५४
९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत	७.३७	८.३८	६.७२	९.१७	११.६७
१०. सटही घटबट आम्दानी/कुल आम्दानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/ कुल कर्मचारी खर्च	प्रतिशत	५०.००	८१.०६	४९.९१	५८.३८	२४.२८
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	३.०१	३.४१	२.६१	२.७६	१.२७
१३. खुद नाफा/कुल सम्पत्ति	अनुपात	२.४०	२.८१	१.८०	२.२२	०.९९
१४. कुल कर्जा /निक्षेप	प्रतिशत	९५.३०	१०६.४५	९३.७३	९४.९५	९५.४२
१५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति	प्रतिशत	७.५८	७.६८	६.०४	८.९६	१०.६१
१६. जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता						
क) प्राथमिक पूँजी	प्रतिशत	१३.२३	१६.७३	१४.६८	१३.९५	११.८७
ख) पूरक पूँजी	प्रतिशत	०.९०	०.९८	१.२९	०.९१	०.९५
ग) कुल पूँजी कोष	प्रतिशत	१४.१३	१७.७१	१५.९८	१४.८६	१२.८२
१७. तरलता (CRR)	अनुपात	१९.०१	१८.९२	३८.४२	२०.१३	२३.००
१८. निष्कृत्य कर्जा/कुल कर्जा	प्रतिशत	१.६८	१.०१	०.५५	०.३९	०.७९
१९. ब्याज दर अन्तर (Weighted Average Interest Rate Spread)		५.६२	५.३४	४.९४	४.१३	४.२२
२०. बुक नेटवर्थ	(रु.लाखमा)	७११.५६	१,३०३.६६	१,७०४.७३	१,९८१.८६	२,१३९.३८
२१. कुल शेयर	संख्या	४,८०,०००	७,८०,०००	१२,६८,९५१	१६,८०,९०४	१६,८३,५५८
२२. कुल कर्मचारी	संख्या	१६	२०	२९	३५	४०
२३. अन्य						

प्रमुख लेखा नीतिहरू आर्थिक वर्ष २०६७/०६८

१. सामान्य जानकारी

सेन्ट्रल फाईनान्स लिमिटेड नेपालमा स्थापित एक सिमित दायित्व भएको कम्पनी हो। यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुपण्डोल, ललितपुरमा रहेको छ। यो कम्पनीको शेयर नेपाल धितोपत्र विनिमय बजार लि. मा सूचिकृत रहेको छ र यसले नेपाल राष्ट्र बैंकको इजाजत प्राप्त गरी पूर्ण रूपमा समूह (ग) बमोजिमको वित्तीय सेवाहरू प्रदान गर्दछ।

२. वित्तीय विवरणहरू तयारीको आधार

वित्तीय संस्थाको वित्तीय विवरण ऐतिहासिक मूल्य अवधारणा (Historical Cost Convention) अनुसार तयार गरिएको छ। वित्तीय संस्थाको प्रस्तुत वित्तीय विवरण सामान्य लेखा सिद्धान्त, वित्त कम्पनी व्यवसायमा प्रचलित अन्य आधारहरू, बैंक तथा वित्तीय संस्था ऐन, २०६३, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन तथा नेपाल चार्टर्ड एकाउण्टेन्टस् लेखामान आदि समेतको आधारमा तयार गरिएका छन्।

३. स्थिर सम्पत्ति तथा ह्रास खर्च

स्थिर सम्पत्तिको मूल्यांकन गर्दा सो सम्पत्ति खरिद र निर्माण गर्दा लागेको लागत मूल्यका साथै सो संग सम्बन्धित अन्य प्रत्यक्ष खर्चहरूसमेत समावेश गरिएका छन्।

स्थिर सम्पत्तिको ह्रास घट्टो दर प्रणाली अनुसार आयकर ऐन, २०५८ ले तोकेको ह्रास दरले हिसाब गरी खर्च लेखेको छ। रु. ५,०००/- वा सो भन्दा कम रकम पर्ने सम्पत्तिहरूलाई खरिद भएको वर्षमा खर्च लेख्ने गरिएको छ।

प्रस्तुत आर्थिक वर्षमा खरिद र थप गरिएको अचल सम्पत्तिको ह्रास आयकर ऐन अनुसार कट्टा गरिएको छ।

४. आयकर व्यवस्था

प्रस्तुत आर्थिक वर्षको नाफालाई आधार लिई आयकर ऐन, २०५८ को व्यवस्था अनुसार आयकरको व्यवस्था गरिएको छ।

कर योग्य आय तथा लेखामा देखिने आयको समय अन्तरालबाट हुने भिन्नतालाई स्थगन कर (Deferred Tax) मानी सोको व्यवस्था गरिएको छ। स्थगन कर सम्पत्ति (Deferred Tax Assets) पछि आर्जन हुने कर योग्य आयबाट उठ्न सक्ने प्रबल सम्भावना तथा एकिन नभएसम्म यस्ता सम्पत्तिलाई सम्पत्तिको रूपमा लेखांकन गर्ने गरिएको छैन।

५. लगानी

(क) विभिन्न सूचिकृत कम्पनीहरूको शेयरमा भएको लगानी परल मूल्यमा मूल्याङ्कन गरिएको छ। परल मूल्य भन्दा बजार मूल्य कम भएको शेयरको रकम बजार मूल्यमा कायम गरी फरक रकमलाई लगानीमा सम्भावित नोक्सानी व्यवस्था गरी नाफा नोक्सानी हिसावमा खर्च देखाइएको छ। वोनस शेयरलाई संख्यात्मक हिसावमा मात्र थप गर्ने गरिएको छ।

(ख) सूचिकृत नभएको कर्जा सूचना केन्द्रमा भएको शेयर लगानीलाई लागत मूल्यमा मूल्याङ्कन गरिएको छ।

(ग) सरकारी वचतपत्र तथा ऋणपत्रमा गरेको लगानीलाई परल मूल्यामा मूल्याङ्कन गरिएको छ। सरकारी वचतपत्र तथा ऋणपत्रमा लगानी गर्दा थप गरिएको प्रिमियमलाई सो वचतपत्र तथा ऋणपत्रको भुक्तानी अवधिभरमा अपलेखन गर्ने गरी समानुपातिक हिसाबले सोबाट आर्जित व्याज आम्दानीबाट घटाइएको छ।

(घ) बिक्रिको लागि उपलब्ध लगानीहरू (Investments Available For Sale) निरन्तर धारण गर्ने भन्दा बिक्रि गरी लागत असुली गर्ने मुख्य उद्देश्यले धारण गरिएका हुन्छन्। यी लगानीहरूलाई शुरुमा परल मूल्यमा मूल्याङ्कन गरी

तत्पश्चात बजार मूल्यको आधारमा मूल्याङ्कन गरिन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस्तो लगानीको २ प्रतिशतले हुने रकम नाफा नोक्सान बाँडफाँड हिसाबमा समायोजन गरी लगानी समायोजन कोषमा सारिएको छ ।

६. गैर बैंकिङ्ग सम्पत्ति

असुल हुन नसकेको कर्जाको सुरक्षणको रूपमा रहेको सम्पत्तिलाई कर्जा असुलीको क्रममा संस्थाले सकार गर्दा त्यसलाई गैरबैंकिङ्ग सम्पत्तिमा देखाउने गरेको छ । धितो सकार गर्दा धितोमा रहेको सम्पत्तिको बजार मूल्यलाई ध्यानमा राखि कुल वक्ष्यौता (व्याज रकम समेत) कर्जा रकम वा बजार मूल्यमा जुन कम हुन्छ सोहि मूल्यमा सकार गर्ने निति रहेको छ र नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम यी सम्पत्तिमा गरेको व्यवस्था रकमलाई सोही सम्पत्तिबाट न्यून गरि देखाएको छ । संस्थाले सकार गरेको सम्पत्ति बेचविखन गर्दा आउने फरक रकममा त्यसमा गरिएको व्यवस्थालाई समायोजन गरी बाँकी रहेको रकमलाई सोही वर्ष नाफा नोक्सान हिसाबमा समायोजन गर्ने निति रहेको छ ।

७. सम्भावित कर्जा नोक्सानी व्यवस्था तथा असुली हुन नसक्ने कर्जाको अपलेखन नीति

कर्जा नोक्सानीका लागि नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको आधारमा कर्जा वर्गिकरण गरी सोही अनुरूप कर्जा नोक्सानी व्यवस्था गरिएकोछ । कुनै कर्जा असुल नभई मिलान गर्नुपर्दा कर्जा अपलेखन नीति अनुसार अपलेखन गर्ने नीति रहेको छ ।

८. नगद तथा नगद सरह

उक्त शिर्षकमा नगद तथा बैंक मौज्जातलाई समावेश गरिएको छ ।

९. आम्दानी तथा खर्चको लेखांकन

क) व्याज आयको लेखांकन गर्ने नीति

कर्जामा पाकेको व्याजलाई Accrual Basis मा गणना गरी सोलाई व्याज मुलतबी हिसाबमा लेखांकन गर्ने गरेको छ । संस्थाले व्याज आम्दानीलाई नगद प्राप्तिको आधार (Cash Basis) मा आम्दानी जनाउदै आएकोमा प्रस्तुत वर्ष ने. रा. बैंकको मिति २०६८।४।३ को परिपत्र बमोजिम २०६८ आषाढ मसान्तसम्म पाकेको व्याज रकम मध्ये २०६८ श्रावण मसान्त सम्मको असुली भएको रकमलाई व्याज आम्दानीमा जनाइएको छ ।

ख) कमिशन, सेवा शुल्क तथा अन्य शुल्कहरु नगद प्राप्तीको आधारमा लेखांकन गरिएको छ ।

ग) विभिन्न कम्पनीको शेयरको (IPO) कलेक्सन बापतको कमिशन एक्रुअल प्रणाली (Accrual Basis) मा लेखांकन गरिएको छ ।

घ) मुद्दती लगानी र नेपाल सरकारको ऋणपत्रमा प्राप्त हुने व्याज एक्रुअल प्रणाली (Accrual Basis) को आधारमा लेखांकन गरिएको छ ।

ञ) निक्षेपको व्याज खर्च एक्रुअल प्रणाली (Accrual Basis) मा लेखांकन गरिएको छ ।

च) निक्षेप तथा कर्जाको व्याज हिसाव ३६५ दिनको एक वर्ष आधार लिई गरिएको छ ।

१०. कर्मचारी उपदान तथा संचित विदाको रकम

कर्मचारी उपदान व्यवस्था कर्मचारी नियमावली अनुसार एक्रुअल प्रणाली (Accrual Basis) मा लेखांकन गर्ने नीति अपनाइएको छ । संचित विदा बापत नगद भुक्तानीको आधारमा खर्च लेख्ने गरिएको छ ।

११. कर्मचारी वोनश तथा कर्मचारी अवकाश व्यवस्था: वोनस ऐन अनुसार आयकर अधिको खुद नाफाको १० प्रतिशतले हुन आउने रकम कर्मचारी वोनसको लागि व्यवस्था गरिएको छ । श्रम ऐनको व्यवस्था बमोजिम कर्मचारी अवकाशको लागि छुट्याउनु पर्ने रकमको हिसाबमा व्यवस्था गरिएको छैन ।

लेखासंग सम्बन्धी टिप्पणीहरू

आ.व.२०६७/६८

१. कर्जा तथा सापटको प्रवाह असुली र अपलेखन

यस आर्थिक वर्षमा प्रवाह, असुली र अपलेखन गरेको सांवाको विवरण निम्नानुसार छ।

(रु. हजारमा)

विवरण	यस वर्ष	गत वर्ष
गत आ.व. को कर्जा तथा सापट	१,३१,४०,७६	१,०८,४१,४४
थप कर्जा लगानी	१,३७,६२,८६	७४,८३,६१
कर्जा असुली	९६,६२,८०	५१,८४,२९
यस आ.व.को असुल गर्न बाँकी कर्जा तथा सापट	१,७२,४०,८२	१,३१,४०,७६

२. निक्षेप दायित्वको परिवर्तन

निक्षेप दायित्व अन्तर्गत यस आर्थिक वर्षमा निम्नानुसार परिवर्तन भएको छ।

(रु. हजारमा)

विवरण	यस वर्ष	गत वर्ष	बृद्धि/(न्यून)	बृद्धि/(न्यून)%
मुद्दती निक्षेप	१,२५,९१,६३	१,०९,०६,५९	१६,८५,०४	१५.४५
वचत निक्षेप	५४,७५,८१	२९,३२,५८	२५,४३,२३	८६.७२
जम्मा	१,८०,६७,४४	१,३८,३९,१७	४२,२८,२७	३०.५५

३. कर्जा तथा निक्षेपको भारित औसत ब्याज दरको अन्तर

निक्षेप र कर्जाको भारित औसत व्याजदरको अन्तर ४.२२ प्रतिशत रहेको छ।

४. अपलेखन हुन बाँकी खर्चहरू

कम्पनीको विगतमा भएका शेयर निष्काशनमा भएको खर्चलाई खर्च गरिएको वर्षबाट ५ वर्ष भित्र अपलेखन गर्न गरी पूँजीकरण गरेको मध्ये रु. ९६,९७८- लाई यस वर्ष अपलेखन गरिएको छ। सो अपलेखन प्रश्चात अपलेखन हुन बाँकी उक्त खर्च रु. १,९३,९५६- रहेको छ।

५. अधिकेन्द्रण सारांश

कोष तथा गैर कोषमा आधारित कर्जा तथा सापट र क्षेत्रगत कर्जा सीमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा वढी प्रभाव भएको कर्जालाई ने. रा. बैंकको निर्देशन अनुसार सञ्चालक समितिको स्विकृती लिने गरेको छ।

६. सुरक्षित ऋण

प्रस्तुत आ.व.मा संस्थाको मुद्दती निक्षेप तथा सरकारी ऋणपत्र वा अन्य कुनै सम्पत्ति धितो राखि कुनै पनि ऋण लिइएको छैन।

७. शेयर पूँजी

चुक्ता पूँजी मध्ये अग्रिम भुक्तानी प्राप्त, भुक्तानी प्राप्त हुन बाँकी र जफत शेयरहरू नरहेको।

द. गैर बैकिङ्ग सम्पत्तिको विवरण

रु. मा

विवरण	यस वर्ष	गत वर्ष
गत आर्थिक वर्षसम्म बांकी सम्पत्ति	२१,७२,१३१	२१,७२,१३१
यस आर्थिक वर्षमा थप गरिएको सम्पत्ति	१,७०,८४,५७८	-
यस आर्थिक वर्षमा बिक्री गरिएको सम्पत्ति	-	-
यस आर्थिक वर्षको अन्तमा बांकी सम्पत्ति	१,९२,४६,७०९	२१,७२,१३१

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गैरबैकिङ्ग सम्पत्तिमा शत प्रतिशत व्यवस्था गरिएको छ ।

गैर बैकिङ्ग सम्पत्तिमा रकमान्तरण गरिएको तर असुल उपर हुन नसकेको ब्याजको रु. २६,४७,५९८।- लाई गैर बैकिङ्ग सम्पत्तिमा नै पूँजिकरण गरिएको छ । ब्याज मुलतबीमा रहेको सो बराबरको रकमलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गैर बैकिङ्ग सम्पत्ति बापत गरिएको व्यवस्थामा सारिएको छ ।

९. सम्पत्ति तथा दायित्वको भुक्तानी अवधिको आधारमा गरिएको वर्गिकरण

तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न संस्थाको सम्पत्ति तथा दायित्व भुक्तानी अवधीको आधारमा गरिएको वर्गिकरण निम्न अनुसार छ:

(रु लाखमा)

क्र.सं.	विवरण	१-९० दिन	९१-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	कुल रकम
	सम्पत्ति						-
१	नगद मौज्जात	१५७	-	-	-	-	१५७
२	बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	६७७	-	-	-	-	६७७
३	विदेशी बैंकमा गरेको लगानी	-	-	-	-	-	-
४	माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	२,६२०	४२७	-	-	२७४	३,३२१
५	नेपाल सरकारको वचतपत्र	-	-	-	-	३००	३००
६	नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-	-	-
७	अन्तर बैंक तथा वित्तीय संस्था कर्जा	-	-	-	-	-	-
८	कर्जा सापट	-	-	४,८९५	२,०६९	१०,२७७	१७,२४१
९	असुल गर्न बांकी ब्याज	२५	३१	३६	४१	२०	१५३
१०	रिभर्स रिपो	-	-	-	-	-	-
११	प्रतिवद्धता अन्तर्गत अन्य संस्थाबाट प्राप्त हुनुपर्ने	-	-	-	-	-	-
१२	सि.नं. २०, २१ र २२ अन्तर्गत प्राप्त सुविधाहरुको भुक्तानी	-	-	-	-	-	-
१३	अन्य	३	-	-	-	-	३
	कुल सम्पत्ति (क)	३,४८२	४५८	४,९३१	२,११०	१०,८७१	२१,८५२
	दायित्व						
१४	चलती निक्षेप	-	-	-	-	-	-
१५	वचत निक्षेप	८२१	-	२,०२६	१,२६०	१,३६९	५,४७६
१६	मुद्दती निक्षेप	८०४	८२४	-	७,३७०	३,५९४	१२,५९२
१७	डिभेन्चर	-	-	-	-	-	-
१८	सापटी						
	(क) माग तथा अल्प सूचना	-	-	-	-	-	-
	(ख) अन्तर बैंक/वित्तीय संस्था	१,७३०	-	-	-	-	१,७३०
	(ग) पूनरकर्जा	-	-	-	-	-	-
	(घ) अन्य	-	-	-	-	-	-
१९	अन्य दायित्व तथा व्यवस्था	-	-	-	-	-	-

क्र.सं.	विवरण	१-१० दिन	११-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	कुल रकम
	(क) सण्डी क्रेडिटर्स	२४	-	२२	-	-	४६
	(ख) भुक्तानी दिनुपर्ने विल्स	-	-	-	-	-	-
	(ग) भुक्तानी दिन बाकी ब्याज	११	९९	-	-	-	११०
	(घ) व्यवस्थाहरु	-	-	-	३२	-	३२
	(ङ) अन्य	-	-	-	-	-	-
२०	प्रतिवद्धता अन्तर्गत अन्य संस्थालाई दिनुपर्ने	-	-	-	-	-	-
२१	उपभोग भइनसकेको स्वीकृत सुवधाहरु	-	-	-	-	-	-
२२	प्रतिपत्र/जमानत (खुद)	-	-	-	-	-	-
२३	रिपो	-	-	-	-	-	-
२४	सि.नं. ११ अन्तर्गत सुविधाहरुको भुक्तानी	-	-	-	-	-	-
२५	अन्य	-	-	-	-	-	-
	कुल दायित्व (ख)	३,४१४	९२३	२,०४८	८,६६२	४,९६३	२०,०१०
	खुद सम्पत्ति (क) - (ख)	६८	(४६५)	२,८८३	(६,५५२)	५,९०८	१,८४२
	सञ्चित खुद सम्पत्ति	६८	(३९७)	२,४८६	(४,०६६)	१,८४२	

१०. आयकर ब्यवस्था तथा भुक्तानी

प्रस्तुत वर्षमा आन्तरिक राजस्व कार्यालयबाट आर्थिक वर्ष २०६४/६५ को लागि थप रु. ३,१२,०२५/- माग भई आएकोले कम्पनीलाई थप कर दायित्व रहन गएको छ। यस रकमलाई नाफा नोक्सान हिसावमा खर्च लेखिएको छ।

प्रस्तुत वर्षमा आयकर ऐन, २०५८ को ब्यवस्था अनुसार स्वयंकर निर्धारणको आधारमा कर योग्य आय कायम गरी आयकर वापत रु. १,५३,३५,३२२/- ब्यवस्था गरिएको छ।

११. उपदान दायित्व

कम्पनीको सेवाबाट निवृत्त हुँदा वा अवकाश हुँदा कर्मचारीले पाउने उपदान दायित्व कम्पनीको कर्मचारी नियमावली बमोजिम हिसाव गरी प्रस्तुत वर्ष रु. १९,७८,६५३/- खर्च लेखिएको छ।

१२. आवासको ब्यवस्था

अन्य वित्तीय संस्थाहरुको परिपाटी अनुसरण गर्दै कम्पनीको कर्मचारीहरुलाई श्रम ऐन २०४८ अनुसार छुट्याउनु पर्ने कर्मचारी आवासको ब्यवस्था गरिएको छैन।

१३. साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिच्छेद ५ को दफा ४४ अनुसार आयकर पछिको नाफामा न्युनतम २० प्रतिशत साधारण जगेडा राख्नु पर्ने ब्यवस्था अनुसार यस वर्ष रु. ४३,९४,७४२/- (गत वर्ष रु. ७२,५०,८९२/-) उक्त कोषमा सारेको छ।

१४. लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका बमोजिम बिक्रीको लागि उपलब्ध लगानीको कुल रकमको २ प्रतिशतले हुने रु. ६,७८,६५८/- लगानी समायोजन कोषमा सारिएको छ।

१५. बिपन्न बर्ग कर्जा

बिपन्न बर्गमा प्रवाह गर्नुपर्ने कर्जा अन्तर्गत प्रवाह भएको कर्जा रकम रु. ३,४४,०२,४५९/- छुट्टै शिर्षकमा नदेखाई कुल

कर्जामा नै समावेश गरिएको छ ।

१६. सम्बन्धित पार्टी (Related Party) सम्बन्धि उद्घोषण :

नेपाल लेखामान १६ (Nepal Accounting Standard 16) अनुसार निम्नानुसारलाई सम्बन्धित पक्ष भनि परिभाषित गरिएको छ :

व्यवस्थापनमा रहेका प्रमुख व्यक्तिहरू

संजोज मान श्रेष्ठ	अध्यक्ष
रजोज मान श्रेष्ठ	प्रबन्ध संचालक तथा कार्यकारी प्रमुख
चन्द्रमान प्रधान	संचालक
कल्पना पाल	संचालक
दशरथ रिसाल	संचालक
कुमार केशर विष्ट	संचालक
जगत मान शाक्य	संचालक

मुख्य व्यवस्थापन पदाधिकारीहरूलाई प्रदान गरिएको पारिश्रामिक तथा सुविधाहरू

यस वर्ष प्रबन्ध संचालक तथा कार्यकारी प्रमुखलाई तलब तथा भत्ता रु. २१,८४,६४७/- (गत वर्ष रु. २१,३५,०९३/-) भुक्तानी गरेको छ ।

मुख्य व्यवस्थापन पदाधिकारीसँग भएको कारोबार

यस वर्ष संचालक समिति तथा अन्य उपसमिति बैठक भत्ता तथा सुविधा वापत रु. ५,८०,०००/- (गत वर्ष रु. ५,१७,०००/-) भुक्तानी गरिएको छ ।

१७. स्थगन कर

संस्थाले व्यवस्था गरेको स्थगन कर सम्पत्ति तथा दायित्व (Deferred Tax Assets / Liabilities) को विवरण निम्न बमोजिम छन् :

रु. मा

विवरण	यस वर्ष	गत वर्ष
स्थगन कर सम्पत्ति (Deferred Tax Assets)		
लगानीमा गरिएको व्यवस्था	३६,०८,९३३	२१,३४,६७९
गैर वैकिङ्ग सम्पत्ति गरिएको व्यवस्था	४९,७९,७३३	६,५१,६३९
स्थिर सम्पत्तिमा	१४,३९२	३७,९५८
जम्मा स्थगन कर सम्पत्ति (Deferred Tax Assets)	८९,२६,०५८	२८,२४,२७६
स्थगन कर दायित्व (Deferred Tax Liabilities)		
शेयर निष्कासन खर्च	५८,१८७	८७,२८०
खुद स्थगन कर सम्पत्ति (Deferred Tax Assets)	८५,४४,८७१	२७,३६,९९६

नेपाल लेखामान ९ (आयकर अनुसार रु. ५८,०७,८७५/- (गत वर्ष रु. १४,६९,३८०/-) नाफा नोक्सान हिसाबमा आम्दानी गरी स्थगन कर हिसाबमा समायोजन गरिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम स्थगन कर सम्पत्ति बराबरको रकम नाफा नोक्सान बाण्डफाण्ड हिसाबमा खर्च लेखि रु. ५८,०७,८७५/- (गत वर्ष रु. १४,६९,३८०/-) स्थगन कर सम्पत्ति कोषमा सारेको छ ।

आयकर गणना प्रयोजनको लागि निर्धारित आय तथा वित्तिय विवरण अनुसारको नाफाको अन्तर सम्बन्धी निम्न बमोजिम

रु. मा

विवरण	यस वर्ष	गत वर्ष
लेखा अनुसारको नाफा (Accounting Profit)	३,१८,१३,१८४	५,१६,४०,८३४
निर्धारित करको दर ३०% ले हुने रकम	९५,४३,९५५	१,५४,९२,२५०
कर योग्य आय निर्धारण गर्दा दावी गर्न नपाउने खर्च/समावेश गर्न नपर्ने आयको समायोजनवाट करमा पर्ने फरक रकम		
चन्दा खर्च	१०,९२६	३,४५७
विगत वर्षको खर्च	१९,८२०	२३,६०७
प्रमाण नभएको खर्च	-	४,६५९
लाभाशं आम्दानी	(२,८८,२८१)	(१,८८,०४०)
आयकर ऐन बमोजिम लाग्ने व्याज तथा शुल्क	२,४१,०२७	-
विगत वर्षको कर खर्च	३,१२,०२५	५०,४४०
जम्मा कर खर्च (स्थगन कर समेत)	९८,३९,४७२	१,५३,८६,३७३

१८. लेखा नितिमा भएको परिवर्तनबाट परेको असर

विगत वर्ष नगद प्राप्तीको आधारमा व्याजलाई आम्दानी जनाउने गरिएकोमा यस वर्षको आषाढ मसान्तमा अशुली बाँकी व्याज मध्ये चालु आर्थिक वर्षको पहिलो महिनाको श्रावण मसान्तसम्म अशुली गरेको व्याज रु. ४६,०८,०३६।- लाई आयमा समावेश गरिएबाट प्रस्तुत वर्ष २०६७/६८ को नाफामा प्रत्यक्ष असर गरी सोही अनुपातमा नाफामा बृद्धि हुन गएको छ।

१९. गत वर्षका अङ्कहरू

अङ्कहरूलाई निकटतम रुपैयामा देखाइएको छ, र गत वर्षका अङ्कहरूलाई आवश्यकता अनुसार पुनः वर्गीकरण गरिएका छन्।

संस्थापक/संस्थापक समूहका शेयर धनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखि कर्जा लिएको विवरण

क्र.सं.	संस्थापक/संस्थापक समूह अन्तर्गत पने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण			कैफियत
		कूल कित्ता संख्या	कूल चुक्ता पूँजीको प्रतिशत	कर्जा लिएको अन्य बैंक/वित्तीय संस्थाको नाम	कर्जा रकम	धितोमा रहेको शेयर कित्ता संख्या	
१.	बेनुका जोशी	१,२६,२७७	७.५०	बैंक अफ एशिया, युनाइटेड फाईनान्स, गुडविल फाईनान्स	-	८७,८१५	-
२.		-	-		-	-	-
३.		-	-		-	-	-
४.		-	-		-	-	-
५.		-	-		-	-	-
	जम्मा	१,२६,२७७	७.५०		-	८७,८१५	-

**२०६८ आषाढ मसान्तको अपरिष्कृत बित्तीय विवरण र
लेखापरीक्षण भएको बित्तीय विवरणको तुलनात्मक विवरण**

रकम रु. हजारमा

विवरण	२०६८ आषाढ मसान्तको लेखापरीक्षण भएको बित्तीय विवरण	२०६८ आषाढ मसान्तको अपरिष्कृत बित्तीय विवरण	फरक (नगदमा)	फरक (प्रतिशतमा)	अपरिष्कृत बित्तीय विवरण र लेखापरीक्षण भएको बित्तीय विवरणमा फरक हुनाको कारण
कुल पूँजी तथा दायित्व	२२,५६,४६१	२२,६३,६९७	(२७,२३६)	(१.१९)	
चुक्ता पूँजी	१,६८,३५६	१,६८,३५६	(०)	(०.००)	
संचित तथा आधिक्य	५४,९२६	६०,११३	(५,१८७)	(८.६३)	Due to change in profit
ऋणपत्र तथा वण्ड			-	-	
सापटी	१,७३,०००	१,७३,०००	-	-	
निक्षेप (क+ख)			-	-	
क) नेपाली मुद्रामा	१८,०६,७४३	१८,०७,०७९	(३३६)	-	Due to transfer on interest payable on boorwing
ख) विदेशी मुद्रामा			-	-	
आयकर दायित्व			-	-	
अन्य दायित्व	५३,४३६	७५,१४९	(२१,७१३)	(२८.८९)	Due to netting off of advance tax and provision for tax
कुल सम्पत्ति	२२,५८,५१९	२२,६३,६९७	(३,५७,२७४)	(११२)	
नगद तथा बैंक मौज्दात	८३,४४४	४,१५,५१५	(३,३२,०७१)	(७९.९२)	due to segragation of money at call and short notice in financial statement and audit adjustment
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	३,३२,०९६				
लगानी	५२,८१२	५३,०९५	(२८३)	(०.५३)	Due to increase in provision for Investment
कर्जा सापटी	१७,२४,०८१	१७,२४,०८१	-	-	
(१) रिजल स्टेट कर्जा सापट	२,९८,२८५	२,९८,२८५	-	-	
(२) आवासीय घर कर्जा तथा व्यावसायिक भवन कर्जा	१,४४,३८४	१,४४,३८४	-	-	
(३) मार्जिन प्रकृतीको कर्जा	४७,६९९	४७,६९९	-	-	
(४) आवधिक कर्जा	१,११,२७०	१,११,२७०	-	-	
(५) अधिविकल्प / टि.आर. / चालू पूँजी कर्जा	१०,३५,७०१	१०,३५,७०१	-	-	
(६) अन्य कर्जा	८६,७४२	८६,७४२	-	-	
स्थिर सम्पत्ति	४८,७०३	४८,६७६	२७	०.०६	Due to change in depreciation
गैर बैकिङ सम्पत्ति	-	१७,०७५	(१७,०७५)	-	Due to netting off NBA with NBA Provision
अन्य सम्पत्ति	१७,३८३	२५,२५५	(७,८७२)	(३९.१७)	Due to netting off of advance tax and provision for tax
नाफा नोक्सान हिसाब					
व्याज आमदानी	२,८५,१८३	३,२४,५०२	(३९,३१९)	(१२.१२)	IBT interest wrongly included in published statement and other audit adjustment
व्याज खर्च	२,१०,७८९	२,४७,४८५	(३६,६९६)	(१४.८३)	IBT interest wrongly included in published statement
क) खुद व्याज आमदानी	७४,३९४	७७,०१७	(२,६२३)	(३.४१)	
फीस कर्मिशन तथा डिस्काउण्ट	१,०४६	१,०४६	०	-	
अन्य सञ्चालन आमदानी	१६,७२९	१६,८३३	(११२)	(०.६६)	Regrouping of profit on sale of assets and loss on sale of shares
विदेशी विनिमय (नाफा/नोक्सान) खुद	-	-	-	-	
ख) कुल सञ्चालन आमदानी	९२,१६१	९४,८९६	(२,७३५)	(२.८८)	
कर्मचारी खर्च	१३,१०३	१२,४८७	६१६	४.९४	Regrouping of expenses
अन्य सञ्चालन खर्च	१२,५२९	१३,०७२	(५४३)	(४.१५)	Regrouping of expenses and other audit adjustments
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा	६६,५२८	६९,३३७	(२,८०९)	(४.०५)	
सम्भावित नोक्सानी वापत व्यवस्था	३१,८७०	२७,६१५	४,२५५	१५.४१	Due to increase in provision for loan loss, NBA and Investment
सम्भावित नोक्सानी व्यवस्थाहरु	-	-	-	-	
सञ्चालन मुनाफा	३४,६५८	४१,७२२	(७,०६४)	(१९.९३)	
गैर सञ्चालन आमदानी / नोक्सान	३३७	९६१	(६२४)	(६४.९८)	Regrouping of profit on sale of assets and loss on sale of shares
सम्भावित नोक्सानी व्यवस्था बाट फिर्ता	-	-	-	-	
नियमित कारोवारबाट भएको मुनाफा	३४,९९५	४२,६८३	(७,६८८)	(१८.०१)	
असामान्य कारोवारहरु बाट भएको मुनाफा / खर्च	-	-	-	-	
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा	३४,९९५	४२,६८३	(७,६८८)	(१८.०१)	
कर्मचारी बोनस व्यवस्था	३,१८१	३,८८०	(६९९)	(१८.०१)	
आयकर व्यवस्था	१५,३३५	११,६४१	३,६९४	३१.७४	
खुद नाफा नोक्सान	१६,४७८	२७,१६२	(१०,६८४)	(३९.३३)	
अनुपातहरु					
पूँजी कोष र जोखिम भारित सम्पत्ति	१२.८२%	१३.५९%	(०.०१)	(५.६३)	
निष्क्रिय कर्जा र कुल कर्जा	०.७९%	१.३६%	(०.०१)	(४१.७२)	
कुल कर्जामा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा	१७.८७%	१७.४२%	०.०६	३.५१	
कोषको लागत	१३.५४%	१३.५४%	-	-	
कर्जा निक्षेप अनुपात	८४.९९%	८४.४९%	०.०१	०.६०	

अनुसुची अ

लेखापरिक्षण हुन बांकी बित्तीय बिवरणहरु (त्रैमासिक)
चौथो त्रैमासिक प्रकाशित (२०६८ आषाढ) आ.व.२०६७/६८ (२०१०/११)

रकम रु. हजारमा

बिवरण	चालु त्रैमास २०६८ आषाढ मसान्त	चालु त्रैमासिक २०६७ चैत्र मसान्त	गत वर्षको सम्बन्धित त्रैमासिक २०६७ आषाढ मसान्त
१ कुल पूँजी तथा दायित्व	२२,६३,६९७	२१,९३,४४६	१६,५४,५७८
१.१ चल्ता पूँजी	१,६८,३५६	१,६८,३५६	१,६८,०९०
१.२ संचित तथा आधिक्य	६०,११३	५५,१८९	३२,९५२
१.३ ऋणपत्र तथा बण्ड	-	-	-
१.४ सापटी	१,७३,०००	१,२०,०००	-
१.५ निक्षेप (क+ख)	-	-	-
क) नेपाली मुद्रामा	१८,०७,०७९	१७,८३,३४१	१३,८३,९१७
ख) विदेशी मुद्रामा	-	-	-
१.६ आयकर दायित्व	-	-	१,४८४
१.७ अन्य दायित्व	७५,१४९	६६,५६०	६८,१३५
२ कुल सम्पत्ति	२२,६३,६९७	२१,९३,४४६	१६,५४,५७८
२.१ नगद तथा बैक मौज्जात	४,१५,५१५	२,६७,८५०	२,७८,६११
२.२ मांग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	-	-
२.३ लगानी	५३,०९५	८९,००६	४५,७०६
२.४ कर्जा सापटी	१७,२४,०८१	१७,६०,९८५	१३,१४,०५५
(१) रियल स्टेट कर्जा सापट	२,९८,२८५	३,३८,३५२	२,०८,८०४
(२) आवासीय घर कर्जा तथा व्यावसायिक भवन कर्जा	१,४४,३८४	१,६३,६१३	१,७७,६३३
(३) मार्जिन प्रकृतीको कर्जा	४७,६९९	५०,१५२	५१,५५६
(४) आर्बधिक कर्जा	१,११,२७०	१०९,६३९	१३,९७७
(५) अधिविकर्ष / टि.आर./ चालु पूँजी कर्जा	१०,३५,७०१	१०,४५,१०९	७,२६,२८१
(६) अन्य कर्जा	८६,७४२	५४,१२०	१,३५,५२४
२.५ स्थिर सम्पत्ति	४८,६७६	४८,३७९	९,४२५
२.६ गैर बैकिङ्ग सम्पत्ति	१७,०७५	२,२७२	-
२.७ अन्य सम्पत्ति	२५,२५५	२४,९५४	६,७६१
नाफा नोक्सान हिसाब	चालु त्रैमास २०६८ आषाढ मसान्त	चालु त्रैमासिक गत २०६७ चैत्र मसान्त	वर्षको सम्बन्धित त्रैमासिक २०६७ आषाढ मसान्त
३.१ ब्याज आम्दानी	३,२४,५०२	२,१६,९५३	१,८८,६५०
३.२ ब्याज खर्च	२,४७,४८५	१,७७,१२३	१,२६,९६५
क) खुद ब्याज आम्दानी	७७,०१७	३९,८३०	६१,८८५
३.३ फीस कमिशन तथा डिस्काउण्ट	१,०४६	१,३३३	२,३३५
३.४ अन्य सञ्चालन आम्दानी	१६,८३३	१३,९११	१७,२५३
३.५ विदेशी विनिमय (नाफा/नोक्सान) खुद	-	-	-
ख) कुल सञ्चालन आम्दानी	९४,८९६	५५,०७४	८१,२९३
३.६ कर्मचारी खर्च	१२,४८७	७,३५२	८,८४५
३.७ अन्य सञ्चालन खर्च	१३,०७२	६,६२५	१०,८१५
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा	६९,३३७	४१,०९७	६१,६३३
३.८ सम्भावित नोक्सानी बापत व्यवस्था	२७,६१५	६,२८०	५,६९१
सञ्चालन मुनाफा	४१,७२२	३४,८१७	५५,९४२
३.९ गैर सञ्चालन आम्दानी/नोक्सान	९६१	१२७	६२७
३.१० सम्भावित नोक्सानी व्यवस्था बाट फिर्ता	-	-	-
नियमित कारोवारबाट भएको मुनाफा	४२,६८३	३४,९४४	५६,५६९
३.११ असामान्य कारोवारहरु बाट भएको मुनाफा/खर्च	-	-	२३५
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा	४२,६८३	३४,९४४	५६,८०४
३.१२ कर्मचारी बोनस व्यवस्था	३,८८०	३,१७७	५,१६४
३.१३ आयकर व्यवस्था	११,६४१	९,५३०	१५,३८६
खुद नाफा नोक्सान	२७,१६२	२२,२३७	३६,२५४
अनुपातहरू	चालु त्रैमास २०६८ आषाढ मसान्त	चालु त्रैमासिक गत २०६७ चैत्र मसान्त	वर्षको सम्बन्धित त्रैमासिक २०६७ आषाढ मसान्त
४.१ पूँजी कोष र जोखिम भारत सम्पत्ति	१३.५९%	१२.९०%	१७.८६%
४.२ निष्क्रिय कर्जा र कुल कर्जा	१.३६%	४०.००%	५५.००%
४.३ कुल कर्जामा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जा	१७२.४२%	३५१.२८%	३५४.१०%
४.४ कोषको लागत	१३.५४%	१३.२९%	१२.३७%
४.५ कर्जा निक्षेप अनुपात	८४.४९%	८७.७९%	८२.९६%



नेपाल राष्ट्र बैंक

वित्तीय संस्था सुपरीवेक्षण

पत्र. संख्या. वि.क.सु.वि./अफसाइट/सेन्ट्रल फा./०१/०६८/६९

श्री सेन्ट्रल फाईनान्स लिमिटेड,

कुपण्डोल, ललितपुर ।

केन्द्रीय कार्यालय

वालुवाटार, काठमाडौं

☎ : ४१४९९६

फ्याक्स : ४१५१५८

E-mail : nrbfis@nrb.org.np

Web site : www.nrb.org.np

पोष्टबक्स : ७३

मिति : २०६८/१२/०५

विषय:- आर्थिक वर्ष २०६७/०६८ को वित्तीय विवरण प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आ.व. २०६७/६८ को अन्तिम लेखापरीक्षण भएको वासलात, नाफा-नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरूको आधारमा गैरस्थलगत सुपरीवेक्षण गर्दा देखिएका कैफियतहरूको सम्बन्धमा त्यस संस्थालाई देहाय बमोजिमका निर्देशनहरू दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।

क) देहायका निर्देशनहरू शेरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशन र सो निर्देशनहरूको कार्यान्वयन गर्ने गरी आर्थिक वर्ष २०६७/०६८ को वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनको लागि प्रकाशन गर्न हुन ।

१. गैर बैंकिङ सम्पत्ति सम्बन्धी नीति वासलत बाहिरको कारोबार सम्बन्धी नीति र व्यवस्थापन सूचना प्रणाली सम्बन्धी नीति यथाशिघ्र तर्जुमा गर्न हुन ।
२. संचालकको परिवारको स्वामित्वमा रहेको घर भाडामा लिएको सम्बन्धमा यस बैंकबाट जारी एकीकृत निर्देशन, २०६८ को संस्थागत सुशासन सम्बन्धी निर्देशन नं. ६ को बुँदा नं. १२ (च) मा भएको व्यवस्थालाई पालना गर्न हुन ।
३. शाखा प्रबन्धकले विना अख्तियारी कर्जा नविकरण नगर्न, कर्जाका तमसुकमा ऋणीका औंठाछाप अनिवार्य लिन, कर्जा आवेदन पूर्ण रूपमा भर्न, आय श्रोत पुष्टी गर्ने कागजात लिन, कर्जा सदुपयोगिताको अनुगमन गर्न, धितोमुखी कर्जा प्रवाह नगर्न, परियोजनाको संभाव्यता एवं वित्तीय अवसथ र ऋणीको कर्जा चुक्ता गर्ने क्षमताको विश्लेषण गर्न आवश्यक व्यवस्था गर्न हुन ।
४. विगत १० वर्षदेखि चल्ती नभएका तथा हक दावी नपरेका निक्षेप खाताहरूको विवरण यथाशिघ्र यस बैंकमा पेश गर्न हुन र अब उपरान्त यस बैंकबाट जारी एकीकृत निर्देशन, २०६८ को निर्देशन नं. १६ को बुँदा नं. ३ (२) अनुसार उल्लेखित विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र यस बैंकमा पेश गरी निर्देशनको पालना गर्न हुन ।
५. संस्थाले ऋणीद्वय श्री कपिल देव के.सी. र श्री विपुल तामाङ्गबाट असुल उपर गर्नु पर्ने बांकी रहेको कर्जा रकम रु. २५ लाख भन्दा बढी रहेकोले निजहरूलाई यस बैंकबाट जारी एकीकृत निर्देशन, २०६८ को निर्देशन नं. १२ को बुँदा नं. १० (१) मा भएको अवस्था बमोजिम अनुसूचीमा समावेश गर्न हुन ।

भवदीय

(प्रवीण भट्टराई)

उप-निर्देशक

बोधार्थ:- यो नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वालुवाटार ।

निर्देशनहरूको प्रतिउत्तर ।

निर्देशन नं. १:

सूचना प्रविधि निर्देशिका, २०६५ र गैर बैंकिङ सम्पत्ति सम्बन्धी नीति, २०६८ तर्जुमा गरी लागू गरी सकिएको छ । वासलत बाहिरका कारोबार सम्बन्धी नीति तर्जुमा गरी लागू गरिने छ ।

निर्देशन नं. २:

संस्थाले यसै आ.व.मा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १ (छ) कुपण्डोलमा क्षेत्रफल ०-११-१-० घर जग्गा खरिद गरि सकेको छ । उक्त जग्गामा कर्पोरेट भवन निर्माण गरी कार्यालय सारिने योजना रहेको व्यहोरा अनुरोध छ ।

निर्देशन नं. ३:

निर्देशन बमोजिम आवश्यक व्यवस्था गरि सकिएको छ ।



निर्देशन नं. ४:

निर्देशन बमोजिम १० वर्ष देखि चल्ती नभएका तथा हकदावी नपरेका निक्षेप खाताहरूको विवरण पेश गरिने छ ।

निर्देशन नं. ५:

निर्देशन बमोजिम गरिने छ ।

वित्तीय मलकहरू



वित्तीय मूलकहरू

